



# लिखु गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, नुवाकोट

## स्थानीय राजपत्र

---

खण्ड ५

संख्या : ५, नुवाकोट फाल्नुण २५ गते, २०७८ साल

---

भाग १

लिखु गाउँपालिका



**लिखु गाउँपालिकाको स्थानीय तहका कर्मचारी व्यवस्थापन ऐन, २०७८**

प्रस्तावना : साधिकको स्थानीय निकायमा सेवा प्रवेश गरी हालसम्म स्थानीय तहमा कार्यरत कर्मचारीहरुको व्यवस्थापनलाई समाप्त, न्यायोचित र एकीकृत गरी कर्मचारीहरुको मनोवल उच्च गराउन कानूनी व्यवस्था गर्न बान्धनीय भएकोले कर्मचारी समायोजन ऐन, २०७५ को दफा २३ मा भएको व्यवस्था बमोजिम स्थानीय सरकार सन्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा १ बमोजिम लिखु गाउँसमाले यो ऐन बनाई लागु गरेको छ ।

**१. संक्षिप्तनाम र प्रारम्भ :**

क) यस ऐनको नाम "लिखु गाउँपालिकाको स्थानीय तहका कर्मचारी व्यवस्थापन ऐन, २०७८"हुनेछ ।

ख) यो ऐन तुरन्तप्रारम्भ हुनेछ ।

**२. परिभाषा : विषयता प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा**

क) "कर्मचारी"भन्नाले साधिकको स्थानीय निकाय -जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समिति) मा स्थायी नियुक्त भई यो ऐन जारी हुँदाको बखत सम्म लिखु गाउँपालिकामा कार्यरत रहेका स्थायी कर्मचारी सम्पर्कनु पर्दछ ।

ख) "समायोजन ऐन"भन्नाले संघीय सरकारबाट कर्मचारी समायोजनका लागि जारी भएको कर्मचारी समायोजन ऐन, २०७५ लाई सम्पर्कनु पर्दछ ।

ग) "गाउँ सभा"भन्नाले लिखु गाउँपालिकाको गाउँ सभा सम्पर्कनु पर्दछ ।

घ) "कार्यपालिका"भन्नाले लिखु गाउँपालिकाको कार्यपालिका सम्पर्कनु पर्दछ ।

ड) "स्थानीयतह"भन्नाले लिखु गाउँपालिकाका सम्पर्कनु पर्दछ ।

च) "न्यूनतम शैक्षिक योग्यता"भन्नाले प्रचलित कानून बमोजिम हाल कार्यरत पदमा सेवाप्रवेश गर्दा आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यतालाई सम्पर्कनु पर्दछ ।

छ) "कर्मचारी व्यवस्थापन"भन्नाले साधिक स्थानीय निकायबाट स्थानीय सरकार सन्चालन ऐन, २०७४ को दफा ८५ को उपदफा ३ र कर्मचारी समायोजन ऐन, २०७५ को दफा ६ बमोजिम लिखु गाउँपालिकामा समायोजन भई तहमिलान नभएका स्थायी कर्मचारीहरुलाई तफा ४ बमोजिम हुने तह वृद्धि स्तर वृद्धि र घेड थप समेतलाई जनाउनेछ ।

**३. संगठन सम्बन्धना तथा कर्मचारी दरवन्दी :**

क) यस ऐन बमोजिमहुने स्तर वृद्धि व तहवृद्धि हुने कर्मचारीहरुको हकमा संगठन तथा संरचनाको अध्ययन मै गाउँसमाले स्वीकृत नगरेसम्म स्वत : पुल दरवन्दीमा कायम रहनेछ ।

**४. समायोजन / तहमिलान सम्बन्धी व्यवस्था :**

क) स्थानीय सरकार सन्चालन ऐन, २०७५ जारी हनु भन्दा अगाडि स्थानीय निकायको स्वीकृत दरवन्दीमा स्थायी नियुक्त भएका साधिकका स्थानीय निकायका कर्मचारीहरुलाई यो ऐन जारी भएको मितिमा ज्येष्ठता गणना हुनेगरी एक पटकमा लागि भाव देहाय बमोजिम समायोजन, तहमिलान तथा घेड वृद्धि गर्ने र यसरी तहमिलान तथा घेड वृद्धिबाट थप हुने दायित्व गाउँपालिकाबाट व्यहर्नुपर्नेछ ।

## એથાજીય દાજુપત્ર ૧૦૦.....

ખ) ઉપદફા ૧ બમોજિમકો સુવિધા ઉપલબ્ધ ગરાઉડાનિયુક્તિ, શૈક્ષિક યોગ્યતા , સેવાઅવધિ ર કાર્યસમ્પાદન મૂલ્યાકન સમેતક આધારમા સેવા સમૂહ સંગ મિલ્દો પદમા તહમિલાન વા સ્તરવૃદ્ધિ ગરિનેછ ।

ગ) ઉપદફા ૧ બમોજિમકો સ્તરવૃદ્ધિ, તહ વૃદ્ધિ વા ગેડ થપગર્ડ પછ્ચલો ૩ વર્ષકો કાર્યસમ્પાદન મૂલ્યાકનમા ઔપત ન્યૂનતમ ૧૦ પ્રતિશત અંક પ્રાપ્ત ગરેનો હનુપર્નેછ ।

ଘ) યો એન જારી ભાઈએ મિતિ સમ્મ હાલ કાર્યરત પદકો સ્થાયી સેવા અવધિ ૫ વર્ષ પુરા ભાઈએ હનુપર્નેછ ।

ડ) ઉપદફા ૧ બમોજિમ તહવૃદ્ધિ, સ્તરવૃદ્ધિ વા ગેડ થપગર્ડ દેહાયકો માપદણકો આધારમા ગર્નુપર્નેછ ।

ક્ર.સ.	સાવિકકો તહ	હાલ તહમિલાન/સ્તરવૃદ્ધિ હને તહ	થપ ગેડ	આશશ્યકન્યુનતમ શૈક્ષિક યોગ્યતા
૧	શ્રેણી વિધીન	શ્રેણી વિધીન	૨	
૨	સહાયકસ્તર ચૌથો	સહાયકસ્તર પાંચો	-	માન્યતાપ્રાપ્ત શિક્ષણ સંસ્થાવાટ ઎સ.ડ.ડ. વા સો સરહ ઉત્તીર્ણ
૩	સહાયકસ્તર પાંચો	અધિકૃતસ્તર છૈઠો	-	માન્યતાપ્રાપ્ત શિક્ષણ સંસ્થાવાટ પ્રવિણતા પ્રમાણપત્ર વા સો સરહ ઉત્તીર્ણ
૪	અધિકૃતસ્તર છૈઠો	અધિકૃતસ્તર સાતો	-	માન્યતાપ્રાપ્ત શિક્ષણ સંસ્થાવાટ સ્નાતક તહ વા સો સરહ ઉત્તીર્ણ

દ્રષ્ટવ્ય : શૈક્ષિક યોગ્યતા તથા સેવા અવધિ નયુગેકા વા તહ બદુવા હુન નચાહને કર્મચારીકો હકમા ૨ ગેડ થપ ગરિનેછ ।

### ૫. સમાયોજન/તહમિલાન/સ્તરવૃદ્ધિ પત્ર વિને :

ક) યસ એન બમોજિમ સમાયોજન/તહમિલાન ભાએપચાત્ સ્થાનીય તહકા કર્મચારીહરુલાઇ પ્રમુખ પ્રશાસકીય અધિકૃતલે યો એન પ્રારમ્ભ ભાઈએ ૧૫ દિનમિત્ર અનુસૂચી ૧ બમોજિમકો પત્ર દિનુપર્નેછ ।

૬. તહમિલાન ગારિને : યસ એન બમોજિમ વ્યવસ્થાપન ભાઈએ કર્મચારીહરુકો ગાઉપાલિકાલે સંગઠન તથા વ્યવસ્થાપન સર્વે ગરી પુનરાવોકન ભાઈએ દરવન્દીમા મિલ્દો પદ ભાઈમા સોહી પદમા પદસ્થાપન ગર્ને । મિલ્દો પદ નભાઈ પુનઃ દરવન્દી પુનરાવોકન ગરી પદસ્થાપન ગર્ને ર સો અવધિ સમ્મ તહમિલાન ભાઈએ કર્મચારીહરુલાઇ સ્વતઃપુલ દરવન્દીમા કાયમ ગરિનેછ ।

૭. સમાયોજન/તહમિલાન/સ્તર વૃદ્ધિ ભાઈએ કર્મચારીહરુકો સેવા સુવિધા : યસ એન બમોજિમ સમાયોજન/તહમિલાન/સ્તર વૃદ્ધિ ભાઈએ સ્થાનીય તહકા કર્મચારીહરુકો તલવ તથા અન્ય સુવિધા કાનુન બમોજિમ હનેછ ।

૮. જ્યેષ્ઠતા ગણના : યસ એન બમોજિમ વ્યવસ્થાપન ભાઈએ કર્મચારીહરુકો જ્યેષ્ઠતા સમાયોજન/તહમિલાન/સ્તર વૃદ્ધિભાઈ મિતિદેખિ ગણના હનેછ ।

૯. સુવિધા સમ્વન્ધી : યસ એન બમોજિમ કર્મચારી વ્યવસ્થાપન ગર્દા સાવિકમા ખાડ્પાડ આએકો તલવ ભન્દા કમ નહુને ગરી હાલકો તહમા ગેડ થપ હનેછ ।

૧૦. ખારેજી ર બચાઉ : યો એન નેપાલકો સવિધાન, સર્વીય કાનુન ર પ્રદેશ કાનુન સંગ વાફિએમા વાફિએ હદસમ્મ અમાન્ય હનેછ ।

अनुसूची १

(दफा ५ को (क) संग सम्बन्धित)

समायोजन/तहमिलान/स्तरवृद्धि पत्र

पत्र संख्या :

चलानी नं.

मिति :

विषय : समायोजन/तहमिलान/स्तरवृद्धि गरिएको सम्बन्धमा ।

महाशय,

लिखु गाउँपालिकाको स्थानीय तहका कर्मचारी व्यवस्थापन ऐन, २०७८ को दफा ५ (क) बमोजिम मिति ..... देखि ज्येष्ठता कायम हुने गरी तपाईलाई तपसिल बमोजिम समायोजन/तहमिलान/स्तरवृद्धि गरि पदनाम दिइएको छ । आफूलाई तोकिएको जिम्मेवारी प्रचलित कानूनको अधिनमा रही इमान्दारीपूर्वक सम्पादन गर्नु हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

समायोजन/तहमिलान/स्तरवृद्धि हुनु भएकोमा वधाई छ ।

श्री.....

कर्मचारीको हालको विवरण

समायोजन/तहमिलान/स्तरवृद्धिपछिको विवरण

पदनाम :

पदनाम :

स्तर:

स्तर:

तह :

तह:

सेवा :

सेवा :

समूह:

समूह:

प्रमुख प्रशासकीय अधिकृत

બોધાર્થ:

શ્રી સંઘીય મામિલા તથા સામાન્ય પ્રશાસન મન્ત્રાલય,

સ્થાનીયતહ કર્મચારી પ્રશાસન શાખા, સિંહદરવાર, કાઠમાણડૌ ।

શ્રી મુખ્યમન્ત્રી તથા મન્ત્રિપરિષદ્કો કાર્યાલય,

વાગમતી પ્રદેશ, હેટૈંડા, મકવાનપુર ।

શ્રી પ્રદેશ લોક સેવા આયોગ, વાગમતી પ્રદેશ, હેટૈંડા, મકવાનપુર ।

શ્રી કર્મચારી સન્ચય કોષ, ઠમેલ, કાઠમાણડૌ ।

શ્રી નાગરિક લગાની કોષ, નયાંવાનેશ્વર, કાઠમાણડૌ ।

શ્રી આર્થિક પ્રશાસન શાખા, લિખુ ગાઉંપાલિકા, નુવાકોટ ।

**न्याय सम्पादन कार्य विधि ऐन २०७८**

प्रस्तावना:

न्यायिक समितिले प्रचलित कानून बमोजिम गाउँपालिकामा परेका उजुरी उपर कारवाही किनारा गर्दा कानूनको शासन तथा न्याय प्रीतिको जनविश्वास कायम राखीरहनको लागि स्पष्ट, एकरूप एवं पारदर्शी कार्यविधि अपनाई न्यायिक समितिको काम कारवाहीलाई छिटो छारितो रूपमा सम्पन्न गर्न कानूनी व्यवस्था गर्न वाच्छनीय भएकोले,

नेपालको संविधानको धारा २२१ को उपधारा (१) बमोजिम लिखु गाउँपालिकालेयो ऐन बनाएको छ।

**परिच्छेद (१)**  
प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस ऐनको नाम “न्याय सम्पादन कार्यविधि ऐन, २०७८” रहेको छ।
- (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,

- (क) “उजुरी” भन्नाले समिति समक्ष परेको उजुरीबाट शुरु भएको प्रचलित कानून बमोजिम समितिले कारवाही र किनारा गर्ने उजुरी सम्फनुपर्दछ।
- (ख) “खाम्ने”भन्नाले तोकिएको सम्पत्तिको मूल्यांकन गरिदा भ्याउने हदलाई सम्फनुपर्दछ।
- (ग) “चलन चलाईदिने” भन्नाले निर्णय पश्चात हक अधिकार प्राप्त भएको व्यक्तिलाई कुनै वस्तु वा सम्पत्ति भोग गर्न दिने कार्यलाई सम्फनुपर्दछ।
- (घ) “जमानात”भन्नाले कुनै व्यक्ति वा सम्पत्तिलाई न्यायिक समितिले चाहेको खतमाउपस्थित वा हाजिर गराउन लिएको जिम्मा वा उत्तराधित्वलाई सम्फनुपर्दछ।
- (ड) “तामेली” भन्नाले न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवादहरूमा सम्बन्धित पक्षलाई वुफाईने स्याद, सुचना, आदेश, पूर्णी वा जानकारी पत्र रितपूर्वक वुफाउने कार्यलाई सम्फनुपर्दछ।
- (च) “तायदाती” भन्नाले सम्पत्तिको विवरण वा गन्ती गरेको संख्या जनिने व्यहोरा वा सम्पत्तिको फाँटवारी वा लगतलाई सम्फनुपर्दछ।
- (छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिए बमोजिम सम्फनुपर्दछ।
- (ज) “दरपीठ”भन्नाले न्यायिक समिति समक्ष पेश हुन आएका कुनै कागजपत्रको सम्बन्धमा रित नपुगे वा कानूनले दर्ता नहुने वा नलाग्ने भएमा त्यसको पछाडिपटि सोको कारण र अवस्था जनाइ अधिकारप्राप्त अधिकारीले लेखिदिने निर्देशन वा व्यहोरालाई सम्फनुपर्दछ।
- (झ) “नामेसी”भन्नाले कुनै व्यक्तिको नाम, थर र वतन समेतको विस्तृत विवरण खुलाइएको व्यहोरालाई सम्फनुपर्दछ।

## એથાજીય દાજુપત્ર ૧૦૦.....

- (જ) “નાલિસ” ભન્નાલે કુનૈ વિવાદકો વિષયમા દફા છ બમોજિમ દિએકો ઉજુરી, નિવેદન વા ફિરાદ સમ્ઝનુપર્દ્છ
- (ટ) “નિર્ણય કિતાબ” ભન્નાલે સમિતિલે ઉજુરીમા ગરેકો નિર્ણયકો અભિલેખ રાખનો લાગિ ખડા ગરેકો ઉજુરીમા નિર્ણય ગરેકો વ્યાહોરા ર ત્યસકો આધાર તથા કારણકો સંક્ષિપ્ત ઉલ્લેખ ભએકો કિતાબ સમ્ઝનુપર્દ્છ ।
- (ઠ) “પન્ચકૃત મોલ”ભન્નાલે પંચ ભલાદીલે સમ્પત્તિકો સ્થલગત તથા સ્થાનીય અવલોકન મૂલ્યાંકન ગરી વિક્રી વિતરણ હુનસબ્ને ઉચ્ચિત ઠહરાએ નિશ્ચિત ગરેકો મુલ્યલાઈ સમ્ઝનુપર્દ્છ ।
- (ડ) “પેશી” ભન્નાલે ન્યાયિક સમિતિ સમક્ષ નિર્ણયાર્થ પેશ હુને વિવાદહરૂમા પક્ષહરૂલાઈ ઉપસ્થિત ગરાઇ સુનુવાઈ ગર્ને કામલાઈ સમ્ઝનુપર્દ્છ ।
- (ઢ) “પ્રતિબાદી” ભન્નાલે બાદીલે જસકા ઉપર ઉજુરી દર્તા ગર્દછ સો વ્યક્તિ વા સંસ્થા સમ્ઝનુપર્દ્છ ।
- (ણ) “વક્પત્ર”ભન્નાલે વિવાદ સમ્વન્ધમા જાનકાર ભઈ સાક્ષીકો રૂપમા વ્યક્ત ગરેકા કુરા લેખિને વા લેખિએકો કાગજલાઈ સમ્ઝનુપર્દ્છ ।
- (ત) “વન્દ ઈજલાસ”ભન્નાલે ન્યાયિક સમિતિ અન્તર્ગત નિરૂપણ હુને વિવાદહરુ મધ્યેગોય્ય પ્રકૃતિકો વિવાદ ભએકો ર સમ્વદ્ધ પક્ષહરુવિચ ગોપનિયતા કાયમ ગર્ને આવશ્યક દેખિએમા સમ્વદ્ધ પક્ષહરુ માત્ર સહભાગી હુનેગરી પ્રવન્ધ ગરીએકો સુનુવાઈ કક્ષલાઈ સમ્ઝનુપર્દ્છ ।
- (થ) “બાદી” ભન્નાલે કસે ઉપર સમિતિ સમક્ષ ઉજુરી દર્તા ગર્ને વ્યક્તિ વા સંસ્થા સમ્ઝનુપર્દ્છ ।
- (દ) “મૂલ્તાંત્રી”ભન્નાલે ન્યાયિક સમિતિ અન્તર્ગત વિચારાધીન મુદ્દા અન્ય અઙ્ગ અદાલતમા સમેત વિચારાધિન ભિરંહેકો અવસ્થામા ન્યાયિક સમિતિલે નિર્ણય ગર્દા અન્ય વિચારાધિન મુદ્દામા પ્રભાવિત હુને દેખિએમા પ્રભાવ પાર્ને મુદ્દાકો ફૈસલા નભએસમ્મ પ્રભાવિત હુને મુદ્દા સ્થાનિય કાર્યલાઈ સમ્ઝનુપર્દ્છ ।
- (ઘ) “લગાપાત”ભન્નાલે ઘરજગા ર ત્યસસંગ અન્તરનિહિત ઠહરા,બોટ વિરુવા,ખુલ્લા જમિન ર ત્યસમા રહેકા સવાખાલે સંરચના વા ચર્ચેકો જગગા,છેઉછાઉ,સેરોફેરો ર સમ્પૂર્ણ અવયવલાઈ સમ્ઝનુપર્દ્છ ।
- (ન) “સદરસ્યાહા”ભન્નાલે ધરૌટીમા રહેકો રકમકો લગત કદ્દા ગરી આમ્દાનીમા વાધને કાર્યલાઈ સમ્ઝનુપર્દ્છ ।
- (પ) “સભા” ભન્નાલે ગાઉંસભા સમ્ઝનુપર્દ્છ ।
- (ફ) “સમિતિ” ભન્નાલે ન્યાયિક સમિતિ સમ્ઝનુપર્દ્છ ર સો શબ્દલે સ્થાનીય એનકો દફા ૪૮કો ઉપદફા (૬) બમોજિમકો સમિતિલાઈ સમેત જનાઉનેછ ।
- (બ) “સાલ વસાળી”ભન્નાલે હેરેક વર્ષકો લાગિ છુદ્દાછુદ્દૈ હુને ગરી પ્રતિવર્ષકો નિમિત્ત સ્થાયી રૂપમા તય ગરિએકો શર્ત સમ્ઝનુપર્દ્છ ।
- (મ) “સ્થાનીય એન”ભન્નાલે “સ્થાનીય સરકાર સંચાલન એન, ૨૦૭૪” સમ્ઝનુપર્દ્છ ।
- (મ) “સંવિધાન” ભન્નાલે નેપાલકો સંવિધાન સમ્ઝનુપર્દ્છ ।

परिच्छेद-२

न्यायिक समितिको अधिकार

३. उजुरीमा निर्णय सम्बन्धी कामः समितिमा दर्ता भएका उजुरी वा उजुरीको निर्णय गर्ने वा दर्ता भएको नालिश वा उजुरीको कुनै व्यहोराले लगत कद्दा गर्ने अधिकार समितिलाई मात्र हुनेछ ।
४. निर्णय सम्बन्धी बाहेक अन्य कामः
  - (१) दफा ३ मा उल्लेख भएको वा प्रचलित कानूनले समिति वा समितिको सदस्यले नै गर्ने भन्ने व्यवस्था गरेको वा कार्यको प्रकृतिले समिति वा समितिको सदस्यले नै गर्नुपर्ने स्पष्ट भैरहेको देखि बाहेकको अन्य कार्यहरू यस ऐनमा तोकिएको कर्मचारी र त्यसरी नतोकिएकोमा समितिले निर्णय गरी तोकेको वा अधिकार प्रदान गरेको कर्मचारीले गर्नुपर्नेछ ।
  - (२) तोकिएको शाखा प्रमुख वा तोकिएका अन्य कर्मचारीले यस ऐन र प्रचलित कानून वमोजिम तोकिएको काम गर्दा समितिको संयोजक वा समितिले तोकेको सदस्यको प्रत्यक्ष निर्देशन, देखेदेख र नियन्त्रणमा रही गर्नुपर्नेछ ।
५. यस ऐन वमोजिम कार्यविधि अवलम्बन गर्नुपर्ने समितिले उजुरी वा उजुरीको कारवाही र किनारा गर्दा प्रचलित र सम्बन्धित संघीय कानूनमा स्पष्ट उल्लेख भए देखि बाहेक यस ऐन वमोजिमको कार्यविधि अवलम्बन गर्नुपर्नेछ ।
६. समितिले हेर्ने: समितिलाई देहाय वमोजिमको उजुरीहरूमा कारवाही र किनारा गर्ने अधिकार रहनेछ;
  - (क) स्थानीय ऐनको दफा ४७ अन्तर्गतको उजुरी,
  - (ख) मेलमिलाप ऐन, २०६८ अनुसार मेलमिलापको लागि गाउँपालिकामा प्रेषित उजुरी,
  - (ग) सविधानको अनुसूची-८ अन्तर्गतको एकल अधिकार अन्तर्गत सभाले बनाएको कानून वमोजिम निरूपण हुने गरी सिर्जित उजुरी, तथा
  - (घ) प्रचलित कानूनले गाउँपालिकाले हेर्ने भनी तोकेका उजुरीहरू ।
७. समितिको क्षेत्राधिकारः समितिले दफा ६ अन्तर्गतका मध्ये देहाय वमोजिमका उजुरीहरूमा मात्र क्षेत्राधिकार ग्रहण गर्ने तथा कारवाही किनारा गर्नेछ;
  - (क) व्यक्तिको हकमा उजुरीका सबै पक्ष गाउँपालिकाको भैगोलिक क्षेत्राधिकार भित्र वसोवास गरीरहेको,
  - (ख) प्रचलित कानून र सविधानको भाग ११ अन्तर्गतको कुनै अदालत वा न्यायाधीकरण वा निकायको क्षेत्राधिकार भित्र नरहेको,
  - (ग) गाउँपालिकाको क्षेत्राधिकार भित्र परेका कुनै अदालत वा निकायबाट मेलमिलाप वा मिलापत्रको लागि प्रेषित गरीएको,

## एथाजीय दाजपत्र १००.....

- (घ) अचल सम्पत्ति समावेश रहेको विषयमा सो अचल सम्पत्ति गाउँपालिकाको भैगोलिक क्षेत्राधिकार भित्र रहिरहेको, तथा  
(ङ) कुनै घटनासँग सम्बन्धित विषयवस्तु रहेकोमा सो घटना गाउँपालिकाको भैगोलिक क्षेत्र भित्र घटेको ।

परिच्छेद-३

### उजुरी तथा प्रतिवाद दर्ता

#### ८. विवाद दर्ता गर्ने:

- (१) कसै उपर विवाद दर्ता गर्दा वा उजुरी चलाउँदा प्रचलित कानून वमोजिम हकदैया पुगेको व्यक्तिले समितिले तोकिएको शाखासमक्ष उजुरी दर्ता गर्नसक्नेछ ।  
(२) उपदफा (१) वमोजिम उजुरी दिदा यस ऐन तथा प्रचलित कानून वमोजिम खुलाउनुपर्ने कुरा सबै खुलाई तथा पुर्याउनुपर्ने प्रक्रिया सबै पुरागरी अनुसूची(१) वमोजिमको ढाँचामा उजुरी दिनुपर्नेछ ।  
(३) उपदफा (२) मा लेखिएदेखी बाहेक उजुरीमा देहाय वमोजिमको व्यहोरा समेत खुलाउनुपर्नेछ;  
(क) बादीको नाम, थर, वतन र निजको बाबू र आमा, तथा थाहा भएसम्म बाजे र बज्यै को नामस  
(ख) प्रतिबादीको नाम, थर र थाहा भएसम्म निजको बाबू र आमाको नाम, थर र स्थान पत्ता लानेगरी स्पष्ट खुलेको वतनस  
(ग) गाउँपालिकाको नाम सहित समितिको नामस  
(घ) उजुरी गर्नुपरेको व्यहोरा र सम्पूर्ण विवरणस  
(ङ) गाउँपालिकाले तोके अनुसारकोदस्तर बुझाएको रसिद वा निस्सास  
(च) समितिको क्षेत्राधिकार भित्रको उजुरी रहेको व्यहोरा र सम्बन्धित कानूनस  
(छ) बादीले दावी गरेको विषय र सोसँग सम्बन्धीत प्रमाणहरूस  
(ज) हदम्याद लाने भएमा हदम्याद रहेको तथा हकदैया पुगेको सम्बन्धी व्यहोरास  
(झ) कुनै सम्पत्तिसँग सम्बन्धित विषय भएकोमा सो सम्पत्ति चल भए रहेको स्थान, अवस्था तथा अचल भए चारकिला सहितको सबै विवरण ।  
(४) प्रचलित कानूनमा कुनै विशेष प्रक्रिया वा ढाँचा वा अन्य कोहि उल्लेख भएको रहेछ भने सो सन्दर्भमा आवश्यक विवरण समेत खुलेको हुनुपर्नेछ ।  
(५) कुनै किसिमको क्षतिपूर्ति भराउनुपर्ने अथवा बण्डा लगाउनुपर्ने अवस्थाको उजुरीको हकमा त्यस्तो क्षतिपूर्ति वा बण्डा वा चलनको लागि सम्बन्धित अचल सम्पत्तिको विवरण खुलेको हुनुपर्नेछ ।

#### ९. विवाद दर्ता गरी निस्सा दिने:

- (१) उजुरी प्राप्ति समावेश दफा ८ वमोजिम प्राप्त उजुरी दर्ता गरी बादीलाई तारेख तोकि अनुसूची(२) वमोजिमको ढाँचामा विवाद दर्ताको निस्सा दिनुपर्नेछ ।  
(२) उपदफा (१) वमोजिम तारेख दिनु पर्ने अवस्थामा तारेख तोकदा अनुसूची(३) वमोजिमको ढाँचामा तारेख भर्पाई खडा गरी सम्बन्धित पक्षको दस्तखत गराई मिसिल सामेल राख्नुपर्छ ।  
(३) उपदफा (२) वमोजिम तारेख भर्पाइमा तोकिएको तारेख तथा उक्त मितिमा हुने कार्य समेत उल्लेख गरी सम्बन्धित पक्षलाईअनुसूची(४) वमोजिमको ढाँचामा तारेख पर्चा दिनुपर्नेछ ।

१०. उजुरी दरपीठ गर्ने:

- (१) उजुरी प्रशासकले दफा द बमोजिम पेश भएको उजुरीमा प्रक्रिया नपुगेको देखिएपुरा गर्नुपर्ने देहायको प्रक्रिया पुरा गरी अथवा खुलाउनुपर्ने देहायको व्यहोरा खुलाइ ल्याउनु भन्ने व्यहोरा लेखि पाच दिनको समय तोकि तथा विवाद दर्ता गर्न नमिल्ने भए सो को कारण सहितको व्यहोरा जनाई दरपीठ गरेमावादीलाई उजुरी फिर्ता दिनुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम प्रक्रिया नपुगेको भनि दरपीठ गरी फिर्ता गरेको उजुरीमा दरपीठमा उल्लेख भए बमोजिमको प्रक्रिया पुरा गरी पाच दिनभित्र ल्याएमा दर्तागरिदिनपर्छ ।
- (३) उपदफा (१) बमोजिमको दरपीठ आदेश उपर चित्त नबुझ्ने पक्षले सो आदेश भएको मितिले तिन दिन भित्र उक्त आदेशको विरुद्धमा समिति समक्ष निवेदन दिनसक्नेछ ।
- (४) उपदफा (३) बमोजिम दिएको निवेदन व्यहोरा मनसिव देखिए समितिले उपदफा (१) बमोजिमको दरपीठ बदर गरी विवाद दर्ता गर्न आदेश दिनसक्नेछ ।
- (५) उपदफा (४) बमोजिम आदेश भएमा उजुरी प्रशासकले त्यस्तो विवाद दर्ता गरी अरू प्रक्रिया पुरा गर्नुपर्नेछ ।

११. दर्ता गर्न नहुने: उजुरी प्रशासकले दफा द बमोजिम पेश भएको उजुरीमा देहाय बमोजिमको व्यहोरा ठिक भएनभएको जाँच गरी दर्ता गर्न नमिल्ने देखिएमा दफा १० बमोजिमको प्रक्रिया पुरा गरी दरपीठ गर्नुपर्नेछ;

- (क) प्रचलित कानूनमा हदम्याद तोकिएकोमा हदम्याद वा स्माद भित्र उजुरी परे नपरेको,
- (ख) प्रचलित कानून बमोजिम समितिको क्षेत्राधिकार भित्रको उजुरी नरहेको,
- (ग) कानून बमोजिम लाग्ने दस्तुर दाखिल भए नभएको,
- (घ) कुनै सम्पति वा अधिकारसँग सम्बन्धित विषयमा विवाद निरूपण गर्नुपर्ने विषय उजुरीमा समावेश रहेकोमा त्यस्तो सम्पति वा अधिकार विषयमा उजुरी गर्न बादीको हक स्थापित भएको प्रमाण आवश्यक पर्नेमा सो प्रमाण रहेनरहेको,
- (ङ) उक्त विषयमा उजुरी गर्ने हकदैया बादीलाई रहेनरहेको,
- (च) लिखतमा पुरागर्नुपर्ने अन्य रित पुगेनपुगेको, तथा

१२. दोहोरो दर्ता गर्न नहुने:

- (१) यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम समिति वा अन्य कुनै अदालत वा निकायमा कुनै पक्षले उजुरीगरी समिति वा उक्त अदालत वा निकायबाट उजुरीमा उल्लेख भएको विषयमा प्रमाण बुझि वा नबुझि विवाद निरोपण भैसकेको विषय रहेको छ भने सो उजुरीमा रहेका पक्ष विपक्षको बीचमा सोहि विषयमा समितिले उजुरी दर्ता गर्न र कारवाही गर्न हुँदैन ।
- (२) उपदफा (१) बमोजिम दर्ता गर्न नमिल्ने उजुरी भुलवश दर्ता भएकोमा सो व्यहोरा जानकारी भएपछि उजुरी जुनसुकै अवस्थामा रहेको भए पनि समितिले उजुरी खारेज गर्नुपर्नेछ ।

## स्थानीय दाजपत्र १००.....

१३. उजुरीसाथ लिखत प्रमाणको सक्कल पेश गर्नुपर्ने:उजुरीसाथ पेश गर्नु पर्ने प्रत्येक लिखत प्रमाणको सक्कल र कम्तिमा एक प्रति नक्कल उजुरीसाथै पेश गर्नुपर्नेछ र उजुरी प्रशासकले त्यस्तो लिखतमा कुनै कैफियत जनाउनुपर्ने भए सो जनाइ सो प्रमाण सम्बन्धित मिसिलमा राख्नेछ ।
१४. उजुरीतथा प्रतिवाद दर्ता दस्तुर:
- (१) प्रचलित कानूनमा विवाद दर्ता दस्तुर तोकिएकोमा सोहि बमोजिम तथा दस्तुर नतोकिएकोमा एक सय रूपैयाँ बुझाउनुपर्नेछ ।
- (२) प्रचलित कानूनमा प्रतिवाद दर्ता दस्तुर नलाग्ने भनेकोमा वाहेक एक सय रूपैयाँ प्रतिवाद दर्ता दस्तुर लाग्नेछ ।
१५. प्रतिवाद पेश गर्नुपर्ने:
- (१) प्रतिवादीले दफा २० बमोजिम म्याद वा सूचना प्राप्त भएपछि म्याद वा सूचनामा तोकिएको समयावधि भित्र उजुरी प्रशासक समक्ष आफै वा वारेस मार्फत लिखित प्रतिवाद दर्ता गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम प्रतिवाद पेश गर्दा प्रतिवादीले भएको प्रमाण तथा कागजातका प्रतिलिपि साथै संलग्न गरी पेश गर्नुपर्नेछ ।
- (३) प्रतिवादीलेलिखित व्यहोरादिदा अनुसूची(५) बमोजिमको ढाँचामा दिनुपर्नेछ ।
१६. प्रतिवाद जाँच गर्ने:
- (१) उजुरी प्रशासकले दफा १५ बमोजिम पेश भएको प्रतिवाद जाँच गरी कानून बमोजिमको रित पुगेको तथा म्याद भित्र पेश भएको देखिए दर्ता गरी समिति समक्ष पेश हुने गरी मिसिल सामेल गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम प्रतिवाद दर्ता हुने भएमा उजुरी प्रशासकले प्रतिवादीलाई बादी मिलानको तारेख तोक्नुपर्नेछ ।
१७. लिखतमा पुरागर्नुपर्ने सामान्य रित:
- (१) प्रचलित कानून तथा यस ऐनमा अन्यत्र लेखिए देखिव वाहेक समिति समक्ष दर्ता गर्न ल्याएका उजुरी तथा प्रतिवादमा देहाय बमोजिमको रित समेत पुरा गर्नुपर्नेछ;
- (क) एफोर (A4)साइज को नेपाली कागजमा बायाँ तर्फ पाँच सेन्टीमिटर, पहिलो पृष्ठमा शीरतरफ दश सेन्टीमिटर र त्यसपछिको पृष्ठमा पाँच सेन्टीमिटर छोडेको तथा प्रत्येक पृष्ठमा बतिस हरफमा नवढाई कागजको एकतरफ मात्र लेखिएको,
- (ख) लिखत दर्ता गर्न ल्याउने प्रत्येक व्यक्तिले लिखतको प्रत्येक पृष्ठको शीर पुऱ्हारमा छोटकरी दस्तखत गरी अन्तिम पृष्ठको अन्त्यमा लेखात्मक तथा ल्याचे सहित्य गरेको,
- (ग) कुनै कानून व्यवसायीले लिखत तयार गरेको भए निजले पहिलो पृष्ठको बायाँ तर्फ निजको कानून व्यवसायी दर्ता प्रमाणपत्र नंबर, नाम र कानून व्यवसायीको किसिम खुलाई दस्तखत गरेको, तथा
- (घ) लिखतको अन्तिम प्रकरणमा यस लिखतमा लेखिएको व्यहोरा ठिक साँचो छ, भूठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला भन्ने उल्लेख गरी सो मुनि लिखत दर्ता गर्न ल्याएको वर्ष, महिना र गते तथा वार खुलाई लिखत दर्ता गर्न ल्याउने व्यक्तिले दस्तखत गरेको, ।  
तर व्यहोरा पुराइ पेश भएको लिखत लिनलाई यो उपदफाले बाधा पारेको मानिने छैन ।

- (२) लिखतमा विषयहरू क्रमबद्ध रूपमा प्रकरण छुट्याइ संयमित र मर्यादित भाषामा लेखिएको हुनुपर्नेछ ।
- (३) लिखतमा पेटबोलिमा परेको स्थानको पहिचान हुने स्पष्ट विवरण र व्यक्तिको नाम, थर , ठेगाना तथा अन्य विवरण स्पष्ट खुलेको हुनुपर्नेछ ।
- (४) लिखत दर्ता गर्न ल्याउने वा समितिमा कुनै कागज गर्न आउनेले निजको नाम, थर र वतन खुलेको नागरिकता वा अन्य कुनै प्रमाण पेश गर्नुपर्छ ।

१८. नक्कल पेश गर्नुपर्नेउजुरी वा प्रतिवाद दर्ता गर्न ल्याउनेले विपक्षीको लागि उजुरी तथा प्रतिवादको नक्कल तथा संलग्न लिखत प्रमाणहरूको नक्कल साथै पेश गर्नुपर्छ ।
१९. उजुरी वा प्रतिवाद संशोधन:
  - (१) लिखत दर्ता गर्न ल्याउने पक्षले समितिमा दर्ता भइसकेको लिखतमा लेखाइ वा टाइप वा मुद्रणकोसामान्य त्रुटी सच्याउन निवेदन दिन सम्भेद ।
  - (२) उपदफा (१) बमोजिमको निवेदनमा माग बमोजिम सच्याउँदा दावी तथा प्रतिवादमा गरीएको माग वा दावीमा मुलभुत पक्षमा फरक नपर्ने र निकै सामान्य प्रकारको संशोधन माग गरेको देखेमा उजुरी प्रशासकले सो बमोजिम सच्याउन दिन सम्भेद ।
  - (३) उपदफा (२) बमोजिम संशोधन भएमा सो को जानकारी उजुरीको अर्को पक्षलाई दिनुपर्नेछ ।

## एथाजीय दाजपत्र १००.....

परिच्छेद-४

### स्याद तामेली तथा तारेख

२०. स्याद सूचना तामेल गर्ने:

- (१) उजुरी प्रशासकले दफा ९ बमोजिम विवाद दर्ता भएपछि वढिमा दुई दिन भित्र प्रतिवारीका नाममा प्रचलित कानूनमा स्याद तोकिएको भए सोहि बमोजिम र नतोकिएको भए पन्थ दिनको स्याद दिई सम्बन्धित वडा कार्यालय मार्फत उक्त स्याद वा सूचना तामेल गर्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम स्याद वा सूचना तामेल गर्दा दफा ९ बमोजिमको उजुरी तथा उक्त उजुरी साथ पेश भएको प्रमाण कागजको प्रतिलिपि समेत संलग्न गरी पठाउनुपर्नेछ ।
- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक भन्दा बढि प्रतिवादीलाई स्याद दिनपर्दा प्रमाणकागजको नक्कल कुनै एकजना मुल प्रतिवादीलाई पठाई बाँकिको स्यादमा प्रमाणकागजको नक्कल फलानाको स्याद साथ पठाइएको छ भन्ने व्यहोरा लेखि पठाउनुपर्नेछ ।
- (४) उपदफा (१) बमोजिम प्राप्त भएको स्याद वडा कार्यालयले वढिमा तिन दिन भित्र तामेल गरी तामेलीको व्यहोरा खुलाई समितिमा पठाउनु पर्नेछ ।
- (५) उपदफा (१) बमोजिम स्याद तामेल हुन नसकेमा देहाय बमोजिमको विद्युतीय माध्यम वा पत्रिकामा सूचना प्रकाशन गरेर स्याद तामेल गर्नुपर्नेछ ।
- (क) स्याद तामेल गरिनुपर्ने व्यक्तिको कुनै प्याक्स वा ईमेल वा अन्य कुनै अभिलेख हुन सक्ने विद्युतीय माध्यमको ठेगाना भए सो माध्यम बाट,
- (ख) प्रतिवादील स्याद तामेली भएको जानकारी पाउन सक्ने मनासिव आधार छ, भन्ने देखिएमा समितिको निर्णयबाट कुनै स्थानीय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेर वा स्थानीय एफ.एम. रेडियो वा स्थानीय टेलिभिजनबाट सूचना प्रसारण गरेर वा
- (ग) अन्य कुनै सरकारी निकायबाट स्याद तामेल गराउँदा स्याद तामेल हुन सक्ने मनासिव कारण देखिएमा समितिको आदेशबाट त्यस्तो सरकारी निकाय मार्फत ।
- (६) यस ऐन बमोजिम स्याद जारी गर्नुपर्दा अनुसूची(६) बमोजिमको ढाँचामा जारी गर्नुपर्नेछ ।

२१. रोहवरमा राख्नुपर्ने: यस ऐन बमोजिम वडा कार्यालय मार्फत तामेल गरिएको स्यादमा सम्बन्धित वडाको अध्यक्ष वा सदस्य तथा कमितिमा दुईजना स्थानीय भलादमि रोहवरमा राख्नुपर्नेछ ।

२२. रीत बेरीत जाँच गर्ने:

- (१) उजुरी प्रशासकले स्याद तामेलीको प्रतिवेदन प्राप्त भएपछि रीतपूर्वकको तामेल भएको छ वा छैन जाँच गरी आवश्यक भए सम्बन्धित वडा सचिवको प्रतिवेदन समेत लिई रीतपूर्वकको देखिए मिसिल सामेल राखि तथा बेरीतको देखिए बदर गरी पुनः स्याद तामेल गर्न लगाई तामेली प्रति मिसिल सामेल राख्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम जाँच गर्दा सम्बन्धित कर्मचारीले बदनियत राखि कार्यगरेको देखिए उजुरी प्रशासकले सो व्यहोरा खुलाई समिति समक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ ।
- (३) उपदफा (२) बमोजिमको प्रतिवेदनको व्यहोरा उपयुक्त देखिए समितिले सम्बन्धित कर्मचारी उपर कारवाहीको लागि कार्यपालिका समक्ष लेखि पठाउनसक्नेछ ।

२३. तारेखमा राख्नुपर्ने:

- (१) उजुरी प्रशासकले दफा ९ बमोजिम विवाद दर्ता गरेपछि उजुरीकर्तालाई र दफा १६ बमोजिम प्रतिवाद दर्ता गरेपछि प्रतिवादीलाई तारेख तोकि तारेखमा राख्नुपर्छ ।
- (२) उजुरीका पक्षहरूलाई तारेख तोक्दा तारेख तोकिएको दिन गरिने कामको व्यहोरा तारेख भर्हाई तथा तारेख पर्चामा खुलाई उजुरीक सबै पक्षलाई एकै मिलानको भिति तथा समय उल्लेख गरी एकै मिलानको तारेख तोक्नुपर्छ ।
- (३) उपदफा (२) बमोजिम तारेख तोकिएको समयमा कुनै पक्ष हाजिर नभए पनि तोकिएको कार्य सम्पन्न गरी अर्को तारेख तोक्नुपर्ने भएमा हाजिर भएको पक्षलाई तारेख तोकि समयमा हाजिर नभई पछि हाजिर हुने पक्षलाई अघि हाजिर भई तारेख लाने पक्षसँग एकै मिलान हुनेगरी तारेख तोक्नुपर्छ ।
- (४) यस दफा बमोजिम तोकिएको तारेखमा उपस्थित भएका पक्षहरूलाई साथै राखि समितिले उजुरीको कारवाहि गर्नुपर्छ ।
- (५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएको तारेखमा कुनै पक्ष उपस्थित नभए पनि समितिले विवादको विषयमा कारवाही गर्न बाधा पर्नेछैन ।

२४. समितिको निर्णय बमोजिम हुने: समितिले म्याद तामेली सम्बन्धमा प्रचलित कानून तथा यस ऐनमा लेखिए देखि बाहेकको विषयमा आवश्यक प्रक्रिया निर्धारण गर्न सक्नेछ ।

## એથાજીય દાજાપત્ર ૧૦૦.....

પરિચ્છેદ-૫

સુનવાઈ તથા પ્રમાણ બુભ્ને સમ્વન્ધમા

### ૨૫. પ્રારમ્ભિક સુનવાઈ:

- (૧) મેલમિલાપવાટ વિવાદ નિરૂપણ હુન નસકી સમિતિમા આએક વિવાદ પ્રતિવાદ દર્તા વા બયાન વા સો સરહકો કુનૈ કાર્ય ભાએપછી સુનવાઈકો લાગિ પેશ ભએકો વિવાદમા ઉપલબ્ધ પ્રમાણકા આધારમા તત્કાલ નિર્ણય ગર્ન સકિને ભએમા સમિતિલે વિવાદ પેશ ભએકો પછ્હાલો સુનવાઈમા ને નિર્ણય ગર્ન સકનેછે।
- (૨) સમિતિ સમક્ષ પેશ ભએકો વિવાદમા ઉપદફા (૧) બમોજિમ તત્કાલ નિર્ણય ગર્ન સકિને નદેખિએમા સમિતિલે દેહાય બમોજિમકો આદેશ ગર્ન સકનેછે:
- (ક) વિવાદમા સુખ નમિલેકો કુરામા એકીન ગર્ન પ્રમાણ બુભ્ને વા અન્ય કુનૈ કાર્ય ગર્ને,
- (ખ) વિવાદમા બુભ્નુપર્ણ પ્રમાણ યકિન ગરી પક્ષબાટ પેશ ગર્ન લગાઉને વા સમ્વન્ધિત નિકાયવાટ માગ ગર્ને આદેશ ગર્ને,
- (ગ) મેલમિલાપકા સમ્વન્ધમા વિવાદકા પક્ષહરૂસંગ છલફલ ગર્ને તથા
- (ઘ) વિવાદકા પક્ષ ઉપસ્થિત ભએમા સુનવાઈકો લાગિ તારેખ તથા પેશિકો સમય તાલિકા નિર્ધારણ ગર્ને।
- (૩) ઉપદફા (૧) ર (૨) મા જુનસુકૈ કુરા લેખિએકો ભએ તાપનિ સમિતિલે સ્થાનીય એનકો દફા ૪૭ કો ઉપદફા (૨) બમોજિમકો ઉજુરીમા મેલમિલાપકો લાગિ પઠાઉને આદેશ ગર્નુપર્ણેછે।

### ૨૬. પ્રમાણ દાખિલ ગર્ને:બાદી વા પ્રતિવાદીલે કુનૈ નયાં પ્રમાણ પેશ ગર્ન અનુમતિ માગ ગરી નિવેદન પેશ ગરેમા ઉજુરી પ્રશાસકલે સોહિ દિન લિન સકનેછે।

### ૨૭. લિખત જાંચ ગર્ને:

- (૧) સમિતિલે ઉજુરીમા પેશ ભએકો કુનૈ લિખતકો સત્યતા પરીક્ષણ ગર્ન રેખા વા હસ્તાક્ષર વિશેષજ્ઞલાઈ જાંચ ગરાઉન જરૂરી દેખેમા સો લિખતલાઈ અસત્ય ભન્ને પક્ષબાટ પરીક્ષણ દસ્તુર દાખિલ ગર્ન લગાઈ રેખા વા હસ્તાક્ષર વિશેષજ્ઞબાટ લિખત જાંચ ગરાઉન સકનેછે।
- (૨) ઉપદફા (૧) બમોજિમ જાંચ ગર્દા મનાસિવ માફિકકો સમય તોકિ આદેશ ગર્નુપર્ણેછ ર સમય ભિત્ર જાંચ સમ્પન્ન હુનકો લાગિ યથાસમ્ભવ વ્યવસ્થા ગર્નુપર્ણેછ।
- (૩) ઉપદફા (૧) બમોજિમ જાંચ ગર્દા લિખત અસત્ય ઠહરીએમા લિખત સત્ય રહેકો ભન્ને પક્ષબાટ લાગેકો દસ્તુર અસુલ ગરી ઉપદફા (૧) બમોજિમ દસ્તુર દાખિલ ગર્ને પક્ષલાઈ ભરાઈદિનુપર્દ્ધે।

### ૨૮. સાક્ષી બુભ્ને:

- (૧) સમિતિવાટ સાક્ષી બુભ્ને આદેશ ગર્દા સાક્ષી બુભ્ને દિન તોકિ આદેશ ગર્નુપર્ણેછ। સાક્ષી રાખ્દા બઢીમા ૫ જના રાખ્યુ પર્ને।
- (૨) ઉપદફા (૧) બમોજિમ આદેશ ભાએપછી ઉજુરી પ્રશાસકલે ઉજુરીકો પક્ષલાઈ આદેશમા ઉલ્લેખ ભએકો મિતિમા સાક્ષી બુભ્ને તારેખ તોકનુપર્ણેછ।

(३) साक्षी बुम्ने तारेख तोकिएको दिनमा आफ्नो साक्षी समिति समक्ष उपस्थित गराउनु सम्बन्धित पक्षको दायित्व हुनेछ ।

२९. समितिको तर्फबाट बकपत्र गराउने:

(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नावालक वा अशक्त वा वृद्धवृद्धा पक्ष रहेको उजुरीमा साक्षी बकपत्रको लागि तोकिएको तारेखको दिन उपस्थित नभएको वा उपस्थित नगराइएको साक्षीलाई समितिले स्माद तोकि समितिको तर्फबाट फिकाई बकपत्र गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम साक्षी फिकाउँदा बकपत्र हुने तारेख तोकि स्माद जारी गर्नुपर्नेछ र उजुरीका पक्षहरूलाई समेत सोहिं मिलानको तारेख तोक्नुपर्नेछ ।

३०. साक्षी बकपत्र गराउने:

(१) उजुरी प्रशासकले साक्षी बकपत्रको लागि तोकिएको दिन पक्षहरूसँग निजहरूले उपस्थित गराउन त्याएका साक्षिको नामावली लिई समिति समक्ष पेश गर्नुपर्नेछ ।

(२) साक्षी बकपत्रको लागि तोकिएको तारेखको दिन उजुरीका सबै पक्षले साक्षी उपस्थित गराउन त्याएको भए कार्यालय खुल्नासाथ तथा कुनै पक्षले साक्षी उपस्थित गराउन नल्याएको भए दिनको बाहू बजेपछि समितिले उपलब्ध भए सम्मका साक्षीको बकपत्र गराउनुपर्नेछ ।

३१. बन्देज गर्न सक्ने:

(१) साक्षीको बकपत्र गराउँदा उजुरीको विषयवस्तु भन्दा फरक प्रकारको तथा साक्षी वा उजुरीको पक्षलाई अपमानित गर्न वा फिभ्याउने वा अनुचित प्रकारको प्रश्न सोधिएमा समितिले त्यस्तो प्रश्न सोञ्चाट पक्षलाई बन्देज गर्न सक्नेछ ।

(२) नावालक वा वृद्ध वा असक्त वाविरामीले साक्षी बक्नुपर्न भई त्यस्तो उजुरीमा कुनै पक्षको उपस्थित वा अन्य कुनै मनासिव कारणले साक्षीलाई बकपत्र गर्न अनुचित दबाव परेको वा पर्ने प्रवल सम्भावना रहेको छ भन्ने समितिलाई लागेमा समितिले त्यस्तो पक्षको प्रत्यक्ष उपस्थितिलाई बन्देज गरी निजले साक्षीले नदेख्ने गरी मात्र उपस्थित हुन आदेश गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम आदेश गरेमा साक्षीले नदेख्ने गरी पक्ष उपस्थित हुने व्यवस्था मिलाउने दायित्व समितिको हुनेछ ।

(४) उपदफा (१) वा (२) बमोजिम गर्दा समितिले उजुरीसँग सम्बन्धित आवश्यक प्रश्न तयार गरी समितिको तर्फबाट बकपत्र गराउन सक्नेछ ।

३२. पेशी सूची प्रकाशन गर्नुपर्ने:

(१) उजुरी प्रशासकले प्रत्येक हप्ता शुक्रवार अगामी हप्ताको लागि पेशी तोकिएको विवादहरूको साप्ताहिक पेशी सूची तथा तोकिएको दिन उक्त दिनको लागि पेशी तोकिएका विवादहरूको पेशी सूची प्रकाशन गर्नेछ ।

(२) उपदफा (१) बमोजिमको सूची संयोजकले र निजको अनुपस्थितिमा निजले जिम्मेवारी तोकेको समितिको सदस्यले प्रमाणित गर्नुपर्नेछ ।

## એથાજીય દાજુપત્ર ૧૦૦.....

૩૩. દૈનિક પેશી સૂચી:

- (૧) ઉજુરી પ્રશાસકલે દફા ૩૨ બમોજિમકો સાપ્તાહિક પેશી સૂચીમા ચઢેકા વિવાદ હરૂકે તોકિએકો દિનકો પેશી સૂચી તયાર ગરી એક પ્રતિ સૂચના પાટીમા ટાંસ લગાઉપર્નેછ, તથા એક પ્રતિ સમિતિકા સદસ્યહરૂલાઈ ઉપલબ્ધ ગરાઉપર્નેછ ।
- (૨) ઉપદફા (૧) બમોજિમકો સૂચીમા વિવાદહરૂ ઉલેખ ગર્દા વિવાદ દર્તાકો આધારમા દેહાયકો કમમા તયાર ગરી પ્રકાશન ગરાઉપર્નેછ;
- (ક) નાવાલક પક્ષ ભએકો વિવાદસ
- (ખ) શારીરિક અસ્તક્તા વા અપાઙ્ગતા ભએકો વ્યક્તિ પક્ષ ભએકો વિવાદસ
- (ગ) સત્તરી વર્ષ ઉમેર પૂરા ભએકો વદ્વા વદ્વા પક્ષ ભએકો વિવાદસ તથા
- (ઘ) વિવાદ દર્તાકો કમાનુસાર પહીલે દર્તા ભએકો વિવાદ ।
- (૩) ઉપદફા (૨) બમોજિમ પેશી સૂચી તયાર ગર્દા મુલ્લાબાટ જાગેકા તથા સર્વોચ્ચ અદાલત, ઉચ્ચ અદાલત તથા જિલ્લા અદાલતવાટ પુનઃ ઇન્સાફકો લાગિ પ્રાપ્ત ભई દર્તા ભએકો વિવાદકો હકમા શુરૂમા સમિતિમા દર્તા ભએકો મિતિલાઈ ને દર્તા મિતિ માનિ કમ નિર્ધારણ ગર્નુપર્નેછ ।
- (૪) ઉપદફા (૧) વા (૨) મા રહેકો કમાનુસાર નૈ સમિતિલે વિવાદકો સુનવાઈ ર કારવાહી તથા કિનારા ગર્નુપર્નેછ ।

૩૪. ઉજુરી પ્રશાસકકો જિમ્મેવારી હુને: પેશી સૂચીમા ચઢેકા વિવાદહરૂ કાર્યાલય ખુલેકો એક ઘણ્ટા ભિત્ર સમિતિ સમક્ષ સુનવાઈકો લાગિ પેશ ગર્ને તથા ઉક્ત દિનકો તોકિએકો કાર્ય સક્રિએ પછ્ય સમિતિબાટ ફિર્તા બુફિલિઈ સુરક્ષિત રાખ્યે જિમ્મેવારી ઉજુરી પ્રશાસકકો હુનેછ ।

૩૫. પ્રમાણ સુનાઉન સર્વો: સમિતિલે દફા ૨૫ બમોજિમ તોકિએકો તારેખકો દિન ઉપસ્થિત સર્વૈ પક્ષલાઈ અર્કો પક્ષલે પેશ ગરેકો પ્રમાણ એવમ् કાગજાત દેખાઈ પદ્ધિવાંચી સુનાઈ સો વારેમા અર્કો પક્ષકો કુનૈ કથન રહેકો ભએ લિખિત બયાન ગરાઈ મિસિલ સામેલ ગરાઉન સક્રેનેછ ।

૩૬. વિવાદકોસુનવાઈ ગર્ને:

- (૧) સમિતિલે દુંબૈ પક્ષકો કુરા સુની નિજહરૂકો વિવાદકો સુનવાઈ તથા નિર્ણય ગર્નુપર્નેછ ।
- (૨) ઉપદફા (૧) બમોજિમકો સુનવાઈ તથા નિર્ણય ગર્દા પક્ષહરૂકો રોહવરમા ગર્નુપર્નેછ ।
- (૩) ઉપદફા (૧) બમોજિમ વિવાદકો સુનવાઈ ગર્દા ઇજલાસ કાયમ ગરી સુનવાઈ ગર્ન મનાસિવ દેખિએમા સોંઠી અનુસાર ગર્ન સક્રેનેછ । તર દુંબૈ પક્ષકો ભનાઈ તથા જિકર સુન્નલાઈ ઉપદફા ૩ અનુસારકો ઇજલાસ કાયમ ગર્ન બાધા હુને છૈન ।

૩૭. બન્દ ઇજલાસકો ગઠન ગર્નસર્વો

- (૧) સમિતિલે મહિલા તથા બાળવાલિકા સમાવેશ રહેકો તથા આવશ્યક દેખેકો અન્ય વિવાદકો સુનવાઈકો લાગિ બન્દ ઇજલાસ કાયમ ગરી સુનવાઈ ગર્ન સક્રેનેછ ।
- (૨) ઉપદફા (૧) બમોજિમકો બન્દ ઇજલાસમા વિવાદકો પક્ષ તથા અન્ય સરોકારવાલા વાહેક અન્ય વ્યક્તિલાઈ ઇજલાસમા પ્રવેશ ગર્ન નપાઉને ગરી બન્દ ઇજલાસકો ગઠન ગર્નુપર્નેછ ।
- (૩) બન્દ ઇજલાસવાટ હેરિને વિવાદકો કામ કારવાહી, પિડીતકો નામ થર ઠેગાના લગાયતકા વિષય ગોય રાખ્યુપર્નેછ ।

३८. बन्द इजलास सम्बन्धी अन्य व्यवस्था:

- (१) बन्द इजलासबाट हेरिएका विवादहरूको कागजातको प्रतिलिपि बादी, प्रतिवादि र निजको हितमा असर परेको कुनै सरोकारवाला बाहेक अरू कसैलाई उपलब्ध गराउनुहुँदैन ।
- (२) उपदफा (१) बमोजिमको विवादको तथ्य खुलाई कुनै समाचार कुनै पत्रपत्रिकामा संप्रेषण हुनदिनुहुँदैन ।
- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिले पक्षको गोपनियता तथा हितमा प्रतिकुल प्रभाव नपर्ने गरी समाचार संप्रेषण गर्न भने कुनै बाधा पर्नेछैन ।

३९. थप प्रमाण बुझ्नेः विवादको सुनवाईको क्रममा विवादको कुनै पक्षको अनुरोधमा वा विवाद सुनवाईको क्रममा समिति आफैले थप प्रमाण बुझ्नुपर्ने देखेमा उजुरीका पक्षहरूलाई थप प्रमाण पेश गर्न षेश गर्ने तारेख तोकि आदेश गर्नसक्नेछ ।

४०. स्वार्थ बाकिएको विवाद हेर्न नहुने: समितिको सदस्यले देहायका विवादको कारबाही र किनारामा संलग्न हुनुहुँदैन:

- (क) आफ्नो वा नजिकको नातेदारको हक हित वा सरोकार रहेको विवादस स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “नजिकको नातेदार” भन्नाले अपुताली पर्दा कानून बमोजिम अपुताली प्राप्त गर्न सम्बन्धी प्राथमिकता क्रममा रहेको व्यक्ति, मासा, माइजु, सानीआमा, ठूलीआमा, सानोबाबु, ठूलोबाबू, पति वा पत्नी तर्फका सासू, ससुरा, फूपु, फूपाजु, साला, जेठान, साली, दिदी, बहिनी, भिनाजु, बहिनी ज्वाई, भाङ्जा, भाङ्जी, ज्वाई, भाङ्जी बुहारी तथा त्यस्तो नाताका व्यक्तिको एकासगोलमा रहेको परिवारको सदस्य सम्झूपछ ।
  - (ख) निजले अन्य कुनै हैसियतमा गरेको कुनै कार्य वा निज संलग्न रहेको कुनै विषय समावेश रहेको कुनै विवादस
  - (ग) कुनै विषयमा निजले विवाद चल्ने वा नचल्ने विषयको छलफलमा सहभागि भई कुनैराय दिएको भए सो विषय समावेश रहेको विवादस वा
  - (घ) अन्य कुनै कारणले आधारभूत रूपमा निज र निजको एकाघरसंगोलका परिवारका सदस्यको कुनै स्वार्थ बाकिएको विवाद ।
- (२) उपदफा (१) बमोजिमको कुनै अवस्था देखिएमा जुन सदस्यको त्यस्तो अवस्था पर्छ उक्त सदस्यले विवाद हेर्न नहुने कारण खुलाई आदेश गर्नुपर्नेछ ।
  - (३) उपदफा (१) को प्रतिकुल हुने गरी कुनै सदस्यले कुनै विवादको कारबाही र किनारामा सहभागि हुन लागेमा विवादको कुनै पक्षले आवश्यक प्रमाण सहित विवादको कारबाही किनारा नगर्न निवेदन दिन सम्भेद, र सो सम्बन्धमा काम कारबाही स्थानीय ऐनको दफा ४८(५) अनुसार हुनेछ ।
  - (४) उपदफा (३) अनुसार विवाद निरुपण हुन नसक्ने अवस्थामा स्थानीय ऐनको दफा ४८(६) र (७) को व्यवस्था अनुसारको सभाले तोकेको समितिले काम कारबाही र किनारामा गर्नेछ ।

## एथाजीय दाजपत्र १००.....

(५) उपदफा (४) बमोजिम गर्दा सभाले विवादका पक्षहरूलाई सोहि उपदफा बमोजिम गठित समितिबाट विवादको कारवाहि किनारा हुने कुराको जानकारी गराई उक्त समिति समक्ष उपस्थित हुन पठाउनुपर्नेछ ।

परिच्छेद-६

निर्णय र अन्य आदेश

४१. निर्णय गर्नुपर्ने:

- (१) समितिले सुनवाईको लागि पेश भएको विवाद हेर्दा कुनै प्रमाण बुझ्नुपर्ने बाँकि नरहि विवाद किनारा गर्ने अवस्था रहेको देखिएमा सांहि पेशीमा विवादमा निर्णय गर्नुपर्नेछ।
- (२) उपदफा (१) बमोजिम निर्णय गरेपछि निर्णयको व्याहोरा निर्णय किताबमा लेखि समितिमा उपस्थित सदस्यहरू सबैले दस्तखत गर्नुपर्नेछ।
- (३) उपदफा (१) बमोजिम गरीएको निर्णयको दफा ४२ र अन्य प्रचलित कानून बमोजिम खुलाउनुपर्ने विवरण खुलेको पूर्ण पाठ निर्णय भएको मितिले बढिमा सात दिन भित्र तयार गरी मिसिल सामेल राख्नुपर्छ।
- (४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि समयाभाव अथवा अन्य कुनै मनासिव कारणले गर्दा सोहिं दिन विवाद निर्णय गर्न नसक्ने भएमा आगामि हप्ताको कुनै दिनको लागि अर्को पेशी तारेख तोक्नुपर्नेछ।

४२. निर्णयमा खुलाउनुपर्ने:

- (१) समितिले दफा ४१ बमोजिम गरेको निर्णयको पूर्णपाठमा यस दफा बमोजिमका कुराहरू खुलाई अनुसूची<sup>(७)</sup> बमोजिमको ढाँचामा तयार गर्नुपर्नेछ।
- (२) उपदफा (१) बमोजिम पूर्णपाठ तयार रार्दा वादी तथा प्रतिवादीको जिकिर, निर्णय गर्नुपर्ने देखिएको विषय, दुवै पक्षबाट पेश भएको प्रमाणका कुराहरू समेतको विषय खुलाउनुपर्नेछ।
- (३) उपदफा (२) मा उल्लेख भए देखि बाहेक पूर्णपाठमा देहायका कुराहरू समेत खुलाउनुपर्नेछ;
- (क) तथ्यको व्याहोरा
- (ख) विवादको कुनै पक्षले कानून व्यवसायी राखेको भएमा निजले पेश गरेको बहस नोट तथा बहसमा उठाइएका मुल विषयहरूस
- (ग) निर्णय गर्नको लागि आधार लिइएको प्रमाणका साथै दुवै पक्षबाट पेश भएको प्रमाण तथा त्यसको विश्लेषणस
- (घ) निर्णय कार्यान्वयन गर्नको लागि गर्नुपर्ने विषयहरूको सिलसिलेवार उल्लेखन सहितको तपसिल खण्डस तथा
- (ङ) निर्णय उपर पुनरावेदन लाग्ने भएमा पुनरावेदन लाग्ने जिल्ला अदालतको नाम र के कति दिनभित्र पुनरावेदन गर्नुपर्ने हो सो समेत।
- (४) उपदफा २ तथा ३ मा उल्लेख भएदेखि बाहेक देहायका कुराहरू समेत निर्णयमा खुलाउन सक्नेछ;
- (क) साक्षी वा सजिमनको वकपत्रको सारांशस
- (ख) कुनै नजीरको व्याख्या वा अवलम्बन गरेको भए सो नजीरको विवरण र विवादमा उक्त नजीरको सिध्वान्त के कुन आधारमा लागु भएको हो अथवा लागु नभएको हो भन्ने कारण सहितको विश्लेषणस
- (ग) निर्णयबाट कसैलाई कुनै कुरा दिनुभराउनुपर्ने भएको भए कसलाई के कति भराइदिनुपर्ने हो सोको विवरणस तथा

## एथाजीय दाजपत्र १००.....

(घ) विवादको क्रममा कुनै मालसामान वा प्रमाणको रूपमा केहि वस्तु समिति समक्ष पेश भएको भए सो मालसामान वा वस्तुको हकमा के गर्ने हो भन्ने विषय ।

### ४३. प्रारम्भिक सुनवाईमा निर्णय हुनसक्ने:

(१) समितिले पहिलो सुनवाईको लागि पेश भएको अवस्थामा नै विवादमा थप प्रमाण बुझिरहनुपर्न अवस्था नरहेको देखेमा अथवा हद्दम्याद वा हकदैया वा समितिको क्षेत्राधिकार नरहेको कारणले विवाद निर्णय गर्न नमिले देखेमा पहिलो सुनवाईमा नै निर्णय गर्न सक्नेछ ।

(२) उपदफा (१) वमोजिमको निर्णय क्षेत्राधिकारको अभाव रहेको कारणले भएको अवस्थामा क्षेत्राधिकार ग्रहण गर्ने अदालत वा स्थानीय तह वा अन्य निकायमा उजुरी गर्न जानु भनि सम्बन्धित पक्षलाई जानकारी दिनु पर्नेछ ।

### ४४. निर्णय संशोधन:

(१) समिति समक्ष विवादको पक्ष वा कुनै सरोकारवालाले विवादको निर्णयमा भएको कुनै लेखाईको त्रुटी संशोधन गरीपाउन जिकिर लिई निर्णयको जानकारी भएको पैतिस दिन भित्र निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) वमोजिमको निवेदन परी समितिले हेदा सामान्य त्रुटी भएको र संशोधनबाट निर्णयको मूल आशयमा कुनै हेरफेर नहुन देखेमा छुट्टै पर्चा खडा गरी निवेदन वमोजिम निर्णय संशोधन गर्ने आदेश दिनसक्नेछ ।

(३) उपदफा (२) वमोजिमको आदेश मूल निर्णयको अभिन्न अङ्कको रूपमा लिइनेछ ।

### ४५. निर्णयमा हेरफेर गर्न नहुने:

(१) समितिका सदस्य अथवा अरु कसैले पनि समितिका सदस्यहरुको दस्तखत भैसकेपछि निर्णयमा कुनै प्रकारको थपघट वा केरमेट गर्न हुदैन ।

(२) कसैले उपदफा (१) वमोजिम को कसुर गर्ने कर्मचारीलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा लेखि पठाउनुपर्नेछ ।

### ४६. निर्णय भएपछि गर्नुपर्ने कारबाहि:

(१) उजुरी प्रशासकले समितिबाट निर्णय भएपश्चात निर्णय किताबमा समितिका सदस्यहरु सबैको दस्तखत भएको यकिन गरी निर्णय किताब र मिसिल जिम्मा लिनुपर्छ ।

(२) यस ऐन वमोजिम निर्णयको पूर्णपाठ तयार भएपछि सबै सदस्यको दस्तखत भैसकेपछि उजुरी प्रशासकले निर्णयको कार्यान्यवय गर्नका लागि तत्काल गर्नुपर्ने केहि कार्य भए सो सम्पन्न गरी मिसिल अभिलेखको लागि पठाउनुपर्छ ।

### ४७. निर्णय गर्नपर्ने अवधि:

- (१) समितिले प्रतिवाद दाखिल भएको वा बयान गर्नुपर्नेमा प्रतिवादीको बयान भएको मितिले तथा प्रतिवाद दाखिल नभएको वा बयान नभएकोमा सो हुनुपर्ने स्याद भक्तान भएको मितिले नब्बे दिनभित्र विवादको अन्तिम निर्णय गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको समयावधि गणना गर्दा मेलमिलापको लागि पठाईएको विवादको हक्कमा मेलमिलापको प्रक्रियामा लागेको समय कटाई अवधि गणना गर्नुपर्नेछ ।
- (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विवादमा बुझनुपर्ने प्रमाण तथा पुरा गर्नुपर्ने प्रक्रिया बाँकि नरही विवाद निर्णय गर्न अङ्ग पुगिसकेको भए सो पुरेको पन्थ दिनभित्र अन्तिम निर्णय गर्नुपर्नेछ ।

४८. अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सकिनेस्थानीय ऐनको दफा ४९ को उपदफा ८ को खण्ड (क) देखि (ड) सम्म उल्लिखित विषयमा तत्काल अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सकिनेछ । यस्तो आदेश जारी गर्दा निवेदकले पेश गरेको कागजात, निजको अवस्था र वस्तुगत परिस्थितिको प्रारम्भिक छानविन गरी तत्काल आदेश नगरे निवेदकलाई पर्न सक्ने नकारात्मक प्रभावको मुल्यांकन गर्नु पर्दछ । न्यायिक समितिले जारी गर्ने अन्तरिम संरक्षणात्मक आदेश अनुसूची ८ मा उल्लेख गरे बमोजिम हुनेछ ।

## एथाजीय दाजपत्र १००.....

### परिच्छेद-७ समितिको सचिवालय

#### ४९. समितिको सचिवालयः

- (१) समितिको कार्यसम्पादनलाई सहाजिकरणा गर्ने एक सचिवालय रहने छ।  
(२) उपदफा (१) वर्मोजिमको सचिवालयमा कार्यपालिकाले आवश्यताअनुसार उजुरी प्रशासक, अभिलेख प्रशासक तथा अन्य कर्मचारीहरूको व्यवस्था गर्न सम्भेद्ध। सचिवालयको कार्यसम्पादनलाई व्यवस्थित गर्न सचिवालय अन्तर्गत उजुरी शाखार फाँट तथा अभिलेख शाखारफाँट रहन सम्भेद्ध।

#### ५०. उजुरी प्रशासकको काम, कर्तव्य र अधिकारः यस ऐनमा अन्यत्र उल्लेख भए देखि बाहेक उजुरी प्रशासकको काम, कर्तव्य र अधिकार देहाय वर्मोजिम हुनेछः

- (क) पेश भएका उजुरी, प्रतिवाद र अन्य लिखतहरू जाँच गरी रीत पुगेको भए कानून वर्मोजिम लाने दस्तुर लिई दर्ता गर्ने र दर्ता गर्न नमिले भए कारण जनाई दरपीठ गर्ने  
(ख) विवादमा प्रमाणको लागि पेश भएका नक्कल कागजलाई सक्कलसँग मिडाई ठिक देखिएमा प्रमाणित गर्ने र मिसिल सामेल राख्ने तथा सक्कलमा केहि कैफियत देखिएमा सो जनाई सम्बन्धित पक्षको सहित्याप गराई राख्ने  
(ग) पेश भएका लिखत साथ संलग्न हुनुपर्ने प्रमाण तथा अन्य कागजात छ, वा छैन भए ठीक छ, वा छैन जाँच्ने  
(घ) समितिको आदेशले फिकाउनुपर्ने प्रतिवादी, साक्षी वा अन्य व्यक्तिको नाममा स्याद जारी गर्ने  
(ङ) विवादका पक्षलाई तारेख वा पेशी तारेख तोक्ने  
(च) समिति समक्ष पेश हुनुपर्ने निवेदन दर्ता गरी आदेशको लागि समिति समक्ष पेश गर्ने  
(छ) कानून वर्मोजिम वारेस लिने तथा गुञ्जेको तारेख थाम्ने निवेदन लिई आवश्यक कारबाही गर्ने  
(ज) समितिबाट भएको आदेश कार्यान्वयन गर्ने गराउने  
(झ) समितिमा पेश वा प्राप्त भएका कागजपत्र बुझ्ने, भर्पाई गर्ने लगायतका कार्यहरू गर्ने  
(ञ) आवश्यकतानुसार समितिको तर्फबाट पत्राचार गर्नेस  
(ट) समितिको आदेशले तामेल गर्नुपर्ने स्याद तामेल गर्नेगराउने, तामेल भएको स्यादको तामेली जाँची रीतपूर्वको नभए पुनः जारी गर्ने तथा अन्य अदालत वा निकायबाट प्राप्त भएको गाउँपालिकाले तामेल गरिदिनुपर्ने स्याद तामेल गर्ने गराउने  
(ठ) निर्णय किताब र उजुरीको मिसिल जिम्मा लिने  
(ड) समितिमा दर्ता भएका विवाद तथा निवेदन लगायतका कागजातको अभिलेख तयार गर्ने र मासिक वा वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने निकाय समक्ष प्रतिवेदन तयार गरी सयोजकबाट प्रमाणित गराई सम्बन्धित निकायमा पठाउने  
(ढ) आफ्नो जिम्मा रहेका उजुरीका मिसिलमा रहेका कागजातको रीतपूर्वक नक्कल दिने  
(ण) जिल्ला अदालतमा पुनरावेदन लाग्ने गरी निर्णय भएका विवादमा पुनरावेदन स्याद जारी गरी तामेल गर्नेगराउने

- (त) अदालत वा अन्य कुनै निकायमा विवादको मिसिल वा कुनै कागजात पठाउनुपर्णे भएमा समितिलाई जानकारी गराई मिसिल वा कागजात पठाउने तथा फिर्ता प्राप्त भएपछि कानून बमोजिम सुरक्षित राख्ने व्यवस्था मिलाउने
- (थ) निर्णय किताब जिम्मा लिनेस तथा
- (थ) पेश भएका निवेदन लगायतका कागजातमा समितिवाट आदेश हुनुपर्णे वा निकासा लिनुपर्नेमा समिति समक्ष पेश गर्ने ।

५१. अभिलेख प्रशासकको काम, कर्तव्य र अधिकारः यस ऐनमा अन्यत्र उल्लेख भए बाहेक अभिलेख प्रशासकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) निर्णय कार्यान्वयन सम्बन्धी:

- (१) निर्णय बमोजिम चलन चलाउनुपर्णे, कुनै कुरा दिलाईभराई दिनुपर्णे लगायतका निर्णय कार्यान्वयनका लागि गर्नुपर्ने कार्यहरू गर्ने तथा निर्णय कार्यान्वयनको अभिलेख राख्नी कानून बमोजिम विवरण पठाउनुपर्णे निकायहरूमा विवरण पठाउने
- (२) निर्णय कार्यान्वयनको क्रममा निवेदन दिएका पक्षहरूको वारेस लिने, सकार गराउने, गुज्रेको तारेख थमाउने लगायतका कार्यहरू गर्ने
- (३) समितिको आदेशले रोक्का भएको वा अरु कुनै अदालत वा निकायबाट रोक्का मै आएको जायेथा अन्य अड्डा अदालतमा दाखिल चलान गर्नुपर्णे भए सो गर्ने
- (४) निर्णय बमोजिम लिलाम गर्ने लगायतका अन्य कुनै काम गर्नुपर्णे भए सो समेत गर्ने तथा
- (५) लेखिए देखि बाहेकको कुनै कार्य निर्णय कार्यान्वयनको क्रममा गर्नुपर्णे भएमा समिति समक्ष पेश गरी आदेश बमोजिम गर्ने ।

(ख) अभिलेख संरक्षण सम्बन्धी:

- (१) अभिलेख शाखाको रेखेदेख गरी निर्णय भएका मिसिल सुरक्षित राख्ने र कानून बमोजिम सडाउनेपर्णे कागजहरू सडाउने
- (२) निर्णय भएका मिसिलहरूमा कागजात जाँच गरी दुरुस्त रहेनरहेको होर्ने र मिसिल कानून बमोजिम सडाउने कागजको विवरण तयार गरी सो विवरण सुरक्षित रहने व्यवस्था गर्ने
- (३) अभिलेख शाखामा प्राप्त भएको मिसिलहरूको सालबसाली अभिलेख राख्ने र आवश्यकतानुसार विवरण तयार गर्नेस तथा
- (४) कुनै अदालत वा निकायबाट अभिलेखमा रहेको मिसिल वा कुनै कागजात माग मै आएमा रीतपूर्वक पठाउने र फिर्ता प्राप्त भएपछि रीतपूर्वक गरी सुरक्षित राख्ने ।

५२. उजुरी प्रशासक वा अभिलेख प्रशासकको आदेश उपरको निवेदनः

- (१) यस ऐन बमोजिम उजुरी प्रशासक वा अभिलेख प्रशासकले गरेको आदेश वा कारवाही उपर चित्त नवुभने पक्षले सो आदेश वा कारवाही भएको पाँच दिनभित्र समिति समक्ष निवेदन दिन सक्नेछ ।

## स्थानीय दाजपत्र १•••••

- (२) समितिले उपदफा (१) बमोजिम पेश भएको निवेदन उपर सुनुवाई गरी निवेदन पेश भएको बढिमा सात दिन भित्र निवेदन उपरको कारबाहि टुङ्ग्याउनुपर्नेछ ।
- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको निवेदन उपर आदेश वा निर्णय गर्नुपूर्व केहि बुझनुपर्न भए सो बुझेर मात्र निर्णय वा आदेश गर्नुपर्नेछ ।

परिच्छेद-८

मेलमिलाप सम्बन्धी व्यवस्था

५३. मिलापत्र गराउने:

- (१) समितिले प्रचलित कानून बमोजिम मिलापत्र हुन सक्ने जुनसुकै उजुरीमा मिलापत्र गराउन सक्नेछ ।
- (२) विवादका पक्षहरूले मिलापत्रको लागि अनुसूची(९ बमोजिमको ढाँचामा निवेदन दिएमा समितिले उजुरीमा मिलापत्र गराउन उपयुक्त देखेमा मिलापत्र गराइदिनेछ ।
- (३) उपदफा (२) बमोजिम पक्षहरूले दिएको निवेदनको व्यहोरा समितिले दुवै पक्षलाई सुनाई त्यसको परिणाम सम्भाई पक्षहरूको मिलापत्र गर्ने सम्बन्धमा सहमति रहेनरहेको सोध्नुपर्नेछ ।
- (४) उपदफा (३) बमोजिम सुनाउँदा पक्षहरूले मिलापत्र गर्न मञ्जुर गरेमा समितिले पक्षहरूको निवेदनमा उल्लेख भएको व्यहोरा बमोजिमको मिलापत्र तीन प्रति तयार गराउनपर्नेछ ।
- (५) उपदफा (४) बमोजिमको मिलापत्रको व्यहोरा पक्षहरूलाई पढीबाँची सुनाई मिलापत्र गर्न मञ्जुर भएमा पक्षहरूको सहित्ताप गराई समितिका सदस्यहरूले मिलापत्र कागज अनुसूची(१०) बमोजिमको ढाँचामा प्रमाणित गरी एक प्रति समितिले अभिलेखको लागि मिसिलमा राख्नुपर्नेछ तथा एक प्रति बादी तथा प्रतिबादीलाई दिनुपर्नेछ ।

५४. मेलमिलाप गराउन सक्ने:

- (१) समितिले प्रचलित कानून बमोजिम मिलापत्र गर्न मिल्ने उजुरीमा पक्षहरूबीच मेलमिलाप गराउन सक्नेछ ।
- (२) पक्षहरूले जुनसुकै तहमा विचाराधीन रहेको प्रचलित कानूनले मेलमिलापको माध्यमबाट समाधान गर्न सकिने विवादमा विवादका पक्षले संयुक्त रूपमा समिति समक्ष निवेदन दिन सक्नेछन् ।
- (३) उपदफा (२) बमोजिम निवेदन दिएकोमा मेलमिलापबाट उजुरीको निरोपण हुन उपयुक्त देखिएमा समितिले त्यस्तो उजुरी मेलमिलापको माध्यमबाट निरोपण गर्न लेखि पठाउनु पर्नेछ ।
- (४) उपदफा (३) बमोजिमको आदेशपछि मेलमिलाप सम्बन्धी कारबाहि प्रारम्भ गरी पक्षहरूबीच मेलमिलाप गराइदिनुपर्नेछ ।
- (५) मेलमिलाप सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

५५. उजुरी निर्णय गर्ने:

- (१) समितिले यस ऐन बमोजिम मेलमिलापको माध्यमबाट उजुरीको निरोपण गर्न प्रक्रिया बढाएकोमा मेलमिलापको माध्यमबाट उजुरीको निरोपण हुन नसकेमा पक्षहरूलाई उजुरीको पेशी तारेख तोकि कानून बमोजिम कारबाही गरी सुनवाई तथा निर्णय गर्ने प्रक्रिया बढाउनुपर्नेछ ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय ऐनको दफा ४७ को उपदफा (२) बमोजिमको उजुरीमा मेलमिलाप वा मिलापत्र हुन नसकेमा समितिले अधिकार क्षेत्र रहेको अदालतमा जाने भनि सुनाइदिनुपर्नेछ ।

## स्थानीय दाजपत्र १००.....

५६. मेलमिलाप वा मिलापत्र हुन नसक्ने: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै उजुरीमा मिलापत्र गराउँदा उजुरीको प्रकृति वा मिलापत्रको व्यहोराबाट नेपाल सरकार बादी भई चलेको कुनै विवाद वा सार्वजनिक तथा सरकारी सम्पति वा हितमा असर पर्न देखिएमा समितिले त्यस्तो विवादमा मिलापत्र गराउनेछैन । तर त्यस्तो असर पर्न व्यहोरा हटाई अन्य व्यहोराबाट मात्र मिलापत्र गर्न चाहेमा भने मिलापत्र गराइदिनुपर्नेछ ।
५७. मेलमिलापको लागि प्रोत्साहन गर्ने:
- (१) समितिले समिति समक्ष सुनवाईको लागि पेश भएको उजुरीमा मेलमिलाप हुनसम्मे सम्भावना रहेको देखेमा पक्षहरूलाई मेलमिलापको लागि तारेख तोक्न समेच्छ ।
- (२) उपदफा (१) बमोजिमको तारेखको दिन समितिले विवादका पक्ष तथा विपक्ष, उपस्थित भएसम्म पक्षले पत्थाई साथै लिइआएका अन्य व्यक्ति समेत उपस्थित गराई मेलमिलापको लागि छलफल गराई पक्षहरूको बीचमा सहमति भएमा सहमति भए बमोजिम मिलापत्र कागज तयार गर्न लगाई मिलापत्र गराइदिनुपर्नेछ ।
- (३) उजुरीमा तोकिएको स्यादमा समिति समक्ष उपस्थित नभएको वा उपस्थित भएर पनि तारेख गुजारी विवादमा तारेखमा नरहेको पक्ष अथवा विवादमा पक्ष कायम नभएको भए तापनि विवादको पेटबोलीबाट उजुरीको पक्ष कायम हुने देखिएको व्यक्ति समेत मेलमिलापको लागि उपस्थित भएमा समितिले मेलमिलाप गराई मिलापत्रको कागज गराइदिनुपर्नेछ ।
५८. प्रारम्भिक सुनवाई पूर्व मेलमिलाप:
- (१) उजुरी प्रशासकले प्रारम्भिक सुनवाईको लागि समिति समक्ष उजुरी पेश हुनुपूर्व उजुरीमा मेलमिलाप हुनसम्मे अवस्था देखिएमा वा पक्षहरूले सो व्यहोराको निवेदन लिई आएमा मिलापत्रको व्यहोरा खुलेको कागज तयार गरी समिति समक्ष पेश गर्नसम्भेष्ट ।
- (२) उपदफा (१) बमोजिम गर्दा मिलापत्रमा अन्तिम सहमति नजुटेको भए तापनि पक्षहरू मेलमिलापको लागि प्रक्रियामा जान सहमत भएमा उजुरी प्रशासकले पक्षहरूको निवेदन लिई उजुरीमा मेलमिलापको लागि मेलमिलापकर्ता समक्ष पठाउने आदेशको लागि समिति समक्ष पेश गर्नसम्भेष्ट ।
५९. मेलमिलापकर्ताको सूची तयार गर्ने:
- (१) समितिले मेलमिलापको कार्य गराउनको लागि देहाय बमोजिमको योग्यता पुरेको व्यक्तिहरूको विवरण खुलाई सम्भावित मेलमिलापकर्ताको सूची तयार गर्नेछ:
- (क) कमिता माध्यमिक तह उत्तिर्ण गरेको
- (ख) कुनै राजनीतिक दल प्रति आस्था राखी राजनीतिमा सक्रिय नरहेको तथा
- (ग) स्थानीय स्तरमा समाजसेवीको रूपमा पहिचान बनाएको ।
- (घ) मेलमिलापकर्ताको ४८ घण्टा तालिम लिइ मेलमिलापकर्ताको कार्य गर्दै आएको
- (ङ) २५ वर्ष उमेर पुरा भएको ।
- (च) माथी योग्यतामा जुन सुकै कुरा लेखिएको भएता पनि तालिम लिइ हाल काम गरिरहेकाको हकमा निजलाई निरन्तरता दिन सकिने ।

(२) मेलमिलापकर्ताको सूची तयार गरेपछि समितिले सूची सभा समक्ष पेश गरी अनुमोदन गराउनुपर्नेछ ।

(३) उपदफा (२) बमोजिम सूची अनुमोदन भएपछि समितिले सार्वजनिक जानकारीको लागि सूचना प्रकाशन गर्नुपर्नेछ तथा मेलमिलापको लागि पठाउँदा प्रत्येक पक्षलाई सो सूची उपलब्ध गराउनु पर्नेछ ।

#### ६०. मेलमिलापकर्ताको सूची अद्यावधिक गर्ने:

(१) समितिले दफा ५९ बमोजिम तयार भएको सूची प्रत्येक वर्ष अद्यावधिक गर्नुपर्नेछ ।

(२) प्रत्येक वर्ष अद्यावधिक गरेको मेलमिलापकर्ताको सूची समितिले सभाबाट अनुमोदन गराउनु पर्नेछ ।

(३) यस ऐन तथा प्रचलित कानून बमोजिम मेलमिलापकर्ताको सूचीमा सूचीकृत हुन योग्यता पुगेको व्यक्तिले समिति समक्ष सूचीकृत गरिपाउनको लागि अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनसक्नेछ ।

#### ६१. मेलमिलापकर्ताको सूचीबाट हटाउने:

(१) समितिले दफा ६० बमोजिम मेलमिलापकर्ताको सूची अद्यावधिक गर्दा देहायको अवस्थाका मेलमिलापकर्ताको नाम सूचीबाट हटाउनेछ;

(क) निजको मृत्यु भएमा,

(ख) निजले आफ्नो नाम सूचीबाट हटाईपाउँ भन्ने निवेदन दिएमा,

(ग) निजले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएमा,

(घ) निज कुनै संस्थासँग सम्बन्ध रहेकोमा सो संस्था खारेज वा विघटन भएमा, र

(ड) समितिले दफा ६७ को उपदफा (२) बमोजिम निजलाई सूचीबाट हटाउने निर्णय गरेमा ।

(च) बसाइ सराइ गरेमा ।

(२) उपदफा (१) बमोजिम सूचीबाट नाम हटाइएका मेलमिलापकर्ताहरूको नामावली समितिले सार्वजनिक सूचनाको लागि प्रकाशन गर्नुपर्नेछ ।

#### ६२. मेलमिलापको लागि समयावधि तोक्ने:

(१) समितिले यस ऐन बमोजिम मेलमिलाको लागि मेलमिलापकर्ता पठाउँदा बढिमा तिन महिना सम्मको समय तोकि पठाउनेछ ।

(२) मेलमिलापको लागि पठाउँदा सामान्यतया: बढिमा तीनजना बाट मेलमिलाप गराउने गरी तोक्नुपर्नेछ ।

#### ६३. मेलमिलापकर्ताको छनौट:

(१) समितिले मेलमिलाप गराउने कार्यको लागि विवादका पक्षहरूलाई एक जना मेलमिलापकर्ताको छनौट गर्नेछ ।

## स्थानीय दाजपत्र १००.....

- (२) उपदफा (१) बमोजिम गर्दा पक्षहरूबीचमा एकजना मेलमिलापकर्ताको लागि सहमति नभएमा समितिले पक्षहरूको सहमतिमा तिन जना मेलमिलापकर्ताको छनौट गर्नुपर्नेछ ।
- (३) पक्षहरूको बीचमा मेलमिलापकर्ताको नाममा सहमति हुन नसकेमा समितिले मेलमिलापकर्ताको सूचीमा रहेका मेलमिलापकर्ताहरू मध्येबाट दुवै पक्षबाट एक(एक जना मेलमिलापकर्ता छनौट गर्न लगाई तेस्रो मेलमिलापकर्ता छनौट गरिदिनुपर्नेछ ।
- (४) उजुरीका सबै पक्षको सहमतिमा मेलमिलापकर्ताको सूचीमा नरहेको यस ऐन बमोजिम मेलमिलापकर्ता हुन अयोग्य नभएको कुनै व्यक्ति वा संस्थाबाट मेलमिलाप प्रक्रिया अगाडी बढाउन सहमत भै लिखित निवेदन दिएमा समितिले त्यस्तो व्यक्ति वा संस्थालाई मेलमिलापकर्ता तोकिदिनुपर्नेछ ।

### ६४. मेलमिलापकर्ताको परिवर्तनः

- (१) समितिले देहायको अवस्था परि पक्षहरूले निवेदन दिएको अवस्थामा मेलमिलापकर्ता परिवर्तन गरिदिनुपर्नेछ;
- (क) दफा ६१ बमोजिम मेलमिलापकर्ताको सूचीबाट हटाउने अवस्था भएमा,
- (ख) पक्षहरूले पारस्परिक सहमतिमा मेलमिलापकर्ता हेरफेर गर्न मञ्जुर भएमा,
- (ग) विवादको कुनै पक्षले मेलमिलापकर्ता प्रति अविश्वास रहेको लिखित जानकारी गराएमा,
- (घ) कुनै कारणले मेलमिलापकर्ताले मेलमिलापमा सहभागी भैरहन नसक्ने जनाएमा,
- (ड) विवादको विघ्यवस्तुमा मेलमिलापकर्ताको कुनै स्वार्थ रहेको मेलमिलापकर्ताले जानकारी गराएमा वा कुनै स्रोतबाट समिति समक्ष जानकारी भएमा, तथा
- (च) मेलमिलापकर्ताले मेलमिलापकर्ताको हैसियतले कार्यगर्दा दफा ६६ तथा अन्य प्रचलित कानून बमोजिम पालन गर्नुपर्ने आचरण पालन नगरेमा ।
- (२) मेलमिलापकर्ता परिवर्तनको कारणले तोकिएको समयमा मेलमिलापको कार्य सम्पन्न हुन नसक्ने भएमा समितिले बढिमा एक महिना सम्मको समय थप गर्न सक्नेछ ।

### ६५. मेलमिलापको लागि पठाउँदा गर्ने प्रक्रिया:

- (१) समितिले कुनै उजुरी मेलमिलापको लागि मेलमिलापकर्ता समक्ष पठाउँदा पक्षहरूलाई मेलमिलापकर्ताको सम्पर्क उपलब्ध गराई मेलमिलापकर्ता समक्ष उपस्थित हुने तारेख तोकि देहाय बमोजिमको कागज साथै राखि लेखिपठाउनुपर्नेछ;
- (क) उजुरीको सारसंक्षेप वा मुख्य मुख्य कागजातको प्रतिलिपि
- (ख) उजुरीको पक्ष वा वारेस भए वारेसको नाम, थर, वतन र उपलब्ध भएसम्म टेलिफोन नम्बर, ईमेल, फ्याक्स तथा अन्य सम्पर्क विवरणस तथा
- (ग) मेलमिलाप सम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने स्थान र समय ।
- (२) मेलमिलापकर्ताले समिति समक्ष माग गरेमा उजुरीका कागजातहरूको नक्कल उपलब्ध गराउनुपर्नेछ ।
- (३) मेलमिलापको लागि तोकिएको समय सम्पन्न भएको सात दिन भित्र उजुरीको पक्षहरू समिति समक्ष उपस्थित हुने गरी तारेख तोक्नुपर्नेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि मेलमिलापकर्ताले तोकिएको समय अगावै उजुरी समिति समक्ष फिर्ता पठाउने निर्णय गरेमा सो निर्णयको जानकारी भएको सात दिन भित्र पक्षहरूलाई समिति समक्ष उपस्थित हुनेगरी पठाउनुपर्नेछ ।

६६. मेलमिलापमा अवलम्बन गर्नुपर्ने प्रक्रिया:

(१) समितिले पक्षहरूको सहमतिमा मेलमिलापको लागि छलफल गर्ने तथा अन्य कार्य गर्ने स्थानको छनौट गरी पक्ष तथा मेलमिलापकर्तालाई सोको जानकारी उपलब्ध गराउनुपर्नेछ । तर पक्षहरूको सहमतिमा मेलमिलापकर्ताले अन्य कुनै स्थानको छनौट गर्न बाधा पर्नेछैन ।

(२) पक्षहरूलाई उपदफा (१) बमोजिम मेलमिलापकर्ताले तोकेको स्थानमा तोकिएको समयमा उपस्थित हुने दायित्व रहनेछ ।

(३) उपदफा (२) बमोजिमको दायित्व पक्षहरूले पुरा नगरेमा मेलमिलापकर्ताले मेलमिलापको प्रक्रिया बन्द गरी समितिलाई सोको लिखित जानकारी गराई उजुरीको कागजात फिर्ता पठाउनसक्नेछ ।

(४) मेलमिलापको क्रममा मेलमिलापकर्ताले पक्षहरूबीचमा सहजकर्ताको भूमिका गर्नेछ र उक्त भूमिका निर्धार्ह गर्ने क्रममा निजले पक्षहरू बाहेक देहायका व्यक्तिहरूसँग समेत एकल वा सामूहिक वार्ता गर्नसक्नेछ;

(क) विवादको विषयमा जानकारी रहेको उजुरीका पक्षले रोजेको व्यक्तिस तथा

(ख) विवादको विषयवस्तुको बारेमा जानकारी रहेको स्थानीय भद्रभलादमी ।

(५) मेलमिलापकर्ताले पक्षहरूको सहमतिमा पक्षहरूसँग देहाय बमोजिम वार्ता गर्नसक्नेछ;

(क) पक्षहरूसँग एकल एकान्तवार्तास तथा

(ख) टेलिफोन वार्ता, भिडीयो कन्फ्रेन्स वा सञ्चारको अन्य माध्यमबाट वार्तालाप ।

(६) प्रचलितकानून तथा यस ऐनको मान्यता विपरीत नहुनेगरी पक्षहरूको सहमतिमा मेलमिलापकर्ताले मेलमिलापको कार्यविधि निर्धारण गर्नसक्नेछ ।

६७. मेलमिलापकर्ताको आचरण:

(१) मेलमिलापकर्ताले देहाय बमोजिमको आचरण पालन गर्नुपर्नेछ;

(क) मेलमिलाप सम्बन्धी कारवाही निष्पक्ष ढङ्गले सम्पादन गर्नुपर्ने,

(ख) कुनै पक्षप्रति भक्तिका, आग्रह, पूर्वाग्रह नराल्ने वा राखेको देखिने कुनै आचरण वा व्यवहार नगर्ने,

(ग) कुनै पक्षलाई डर, त्रास, भुक्त्यान वा प्रलोभनमा पारी मेलमिलाप गराउन नहुने,

(घ) विवाद कायम रहेको अवस्थामा विवादको कुनै पक्षसँग आर्थिक कारोबारमा सँलग्न नहुने,

(ङ) मेलमिलाप सम्बन्धमा बनेको प्रचलित कानून तथा अन्य स्थापित मान्यता विपरीत आचरण गर्न नहुने,

(च) मेलमिलापको क्रममा पक्षहरूसँग सम्मानजनक, सदभावपूर्ण र सबै पक्षप्रति समान व्यवहार कायम गर्ने,

(छ) मेलमिलापको क्रममा पक्षहरूले व्यक्त गरेको विषयवस्तुको गोपनीयता कायम राखेस तथा

## स्थानीय दाजपत्र १००.....

- (ज) मेलमिलापको क्रममा पक्षवाट प्राप्त भएको कुनै कागजात वा वस्तु प्रक्रिया सम्पन्न भएपछि वा निज प्रक्रियावाट अलग भएपछि सम्बन्धित पक्षलाई सुरक्षित फिर्ता गर्ने ।
- (२) समितिले कुनै मेलमिलापकर्ताले उपदफा (१) बमोजिमको आचरण पालना नगरेको उजुरी परी वा सो विषयमा स्वयं जानकारी प्राप्त गरी छानविन गर्दा व्यहोरा ठिक देखिए त्यस्तो मेलमिलापकर्तालाई मेलमिलापकर्ताको सूचीबाट हटाउनेछ ।

### ६८. लिखत तयारी र मिलापवः

- (१) मेलमिलापकर्ताले पक्षहरुसँगको छलफल पश्चात मेलमिलापको लागि दुवै पक्ष सहमत भएकोमा मिलापव गराई सहमति भएको विषयवस्तु बमोजिमको मिलापत्रको लिखत तयार गरि समिति समक्ष पठाउनुपर्नेछ ।

### ६९. मेलमिलाप नभएको उजुरीमा गर्नुपर्ने कारवाहीः

- (१) मेलमिलापकर्ताले पक्षहरु वीचमा मेलमिलाप हुन नसकेमा सो व्यहोरा खुलाई प्रतिवेदन तयार गरी विवादका सबै कागजात सहित समितिमा फिर्ता पठाउनुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम गर्दा मेलमिलापकर्ताले पक्षहरुलाई समिति समक्ष हाजिर हुन जाने बढिमा सात दिनको म्याद तोकि पठाउनुपर्नेछ ।

### ७०. मेलमिलाप नभएको उजुरीमा निर्णय गर्नुपर्नेः

- (१) स्थानीय ऐनको दफा ४७ (१) को विवादमासमितिले मेलमिलापको लागि पठाएको उजुरीमा पक्षहरुबीच मेलमिलाप हुन नसकि मेलमिलापकर्ताको प्रतिवेदन सहित प्राप्त हुन आएमा कानून बमोजिम कारवाही गरी निर्णय गर्नुपर्न्छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमको उजुरीमा अधिकारक्षेत्र ग्रहण गर्ने सम्बन्धित अदालत वा निकायमा उजुरी गर्न जानु भनि सुनाई पठाइदिनुपर्नेछ ।

(क) स्थानीय ऐनको दफा ४७ को उपदफा (२) बमोजिमको विवादमास तथा

(ख) कुनै अदालत वा निकायबाट मेलमिलापको लागि प्रेषित भएको विवादमा ।

(३) उपदफा (२) को देहाय (ख) बमोजिमको विवादमा सम्बन्धित अदालत वा निकायमा पठाउँदा हाजिर हुन जाने तारेख तोकी पठाउने तथा मिसिल समेत नकल खडा गरी अभिलेख राखि सक्कल मिसिल सम्बन्धित अदालत वा निकायमा पठाउनुपर्नेछ ।

### ७१. मेलमिलाप दस्तुरःमेलमिलापमा जाने विवादको हकमा मेलमिलापकर्ताले पक्षहरुले सहमतिमा दिन मञ्जुर भएदेखि बाहेक कृनै प्रकारको दस्तुर लान्नेछैन । तर पक्षहरुको सहमतिमा मेलमिलापकर्ताले पक्षहरुबाट बढीमा रु ५००। लिन पाउनेछन् ।

### ७२. समुदाय स्तरमा हुने सामुदायिक मेलमिलाप प्रवर्धन गर्न कर्मचारी तोकन सक्ने ।

(१) समितिले स्थानीय स्तरमा मेलमिलाप प्रवर्धन गर्नको लागि कार्यपालिकामा अनुरोध गरेमा कर्मचारी खटाई समुदाय स्तरमा मेलमिलापको प्रवर्धनात्मक कार्यक्रम गर्नसकिनेछ ।

- (२) समुदाय स्तरमा हुने सामुदायिक मेलमिलापको हकमा दफा ५९ (१) अनुसारको योग्यता तथा अनुभव नभएका मेलमिलापकर्तावाट मेलमिलाप गराउन वाधा पर्ने छैन ।  
 (३) समितिले समुदायस्तरमा हुने सामुदायिक मेलमिलापको कार्यविधि तोके बमोजिम हुनेछ ।

परिच्छेद-९

### निर्णय कार्यान्वयन सम्बन्धी व्यवस्था

७३. सचिवालयको जिम्मेवारी:कार्यपालिकाको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा रहि समितिको निर्णय कार्यान्वयन गर्ने गराउने सम्बन्धी सम्पूर्ण कार्यको रेखदेख गर्ने जिम्मेवारी वहन गर्नुपर्नेछ ।
७४. सहयोग गर्नुपर्ने:  
 (१) गाउँपालिकाकार्यालय तथा सो अन्तर्गतका सबै वडा कार्यालय तथा अन्य कार्यालयले यस ऐन तथा प्रचलित कानून बमोजिम समितिले गरेको निर्णय बमोजिम व्यक्ति वा संस्था वा अन्य कसैसँग असुल गर्नुपर्ने जरीवाना वा अन्य रकम असुलउपर गर्न सहयोग गर्नुपर्नेछ ।  
 (२) यस ऐन तथा प्रचलित कानून बमोजिम समितिले असूल गर्नपर्ने जरीवाना, विगो वा अन्य कुनै प्रकारको रकम असुलउपर नभई उपदफा (१) मा उल्लेख भए बमोजिमका कार्यालयहरूले कुनै सिफारिश वा कुनै कार्य गरिदिनेछैन ।
७५. असुलउपर गर्ने:  
 (१) अभिलेख प्रशासकले समितिको निर्णय बमोजिम कुनै पक्षसँग जरीवाना वा विगो वा अन्य कुनै प्रकारको असुल उपर गर्नुपर्ने भएमा सो पक्षले जरीवाना तिर्न बुझाउन ल्याएमा बुझि सदरस्याहा गरी जरीवानाको लगत कट्टा गर्नुपर्नेछ ।  
 (२) उपदफा (१) बमोजिम असुलउपर नभएमा लगत राखी सम्बन्धित पक्षको नाम नभेसी तथा जरीवाना रकम समेतको विवरण गाउँपालिकाको कार्यालयका साथै सबै वडा कार्यालयमा समेत अभिलेखको लागि पठाउनुपर्नेछ ।  
 (३) सम्बन्धित कार्यालयहरूले उपदफा (२) बमोजिम लेखि आएमा त्यस्तो पक्षसँग जरीवाना रकम असुलउपर गरी अभिलेख शाखामा सदरस्याहा गर्न पठाउनुपर्नेछ ।
७६. भरीभराउ गर्ने:  
 (१) समितिले यस ऐन बमोजिम गरेको कुनै निर्णय बमोजिम कुनै पक्षले राखेको दस्तुर, वा अन्य कुनै प्रकारको रकम कुनै पक्षबाट भराईपाउने भएमा भराईपाउने पक्षले भरीदिनुपर्ने पक्षको त्यस्तो रकम भराईदिनुपर्ने स्रोत खुलाई अनुसूची(१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।  
 (२) उपदफा (१) बमोजिम निवेदन दिँदा यथासम्भव नगद रहेको बैंक खाता वा कुनै सहकारी वा बचत संस्थामा रहेको रकम र सो नभएमा लिलाम विकी गरी असुलउपर गर्नुपर्ने अवस्था भएमा कुनै अचल सम्पत्तिको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।  
 (३) उपदफा (२) बमोजिमको निवेदनमा दफा ७६ बमोजिमको विवरण खुलाई निवेदन दिनुपर्नेछ
७७. चलनचलाइदिने:

## એથાજીય દાજુપત્ર ૧૦૦.....

(૧) સમિતિલે યસ એન બમોજિમ ગરેકો કુનૈ નિર્ણય બમોજિમ કુનૈ સમ્પત્તિ વા અધિકાર વા કુનૈ વિષયવસ્તુ વા સેવા વા અન્ય કુનૈ વિષયકો ચલન પાઉને ઠહરેકો પક્ષલે ત્યસ્તો ચલન પાઉને વિષયકો વિવરણ ખુલાઈ અભિલેખ પ્રશાસક સમક્ષ અનુસૂચી(૧૩) કો ઢાંચામા નિવેદન દિનુપર્ણેછ ।

(૨) ઉપદફા (૧) બમોજિમ નિવેદન પરેમા અભિલેખ પ્રશાસકલે નિર્ણય બમોજિમકો વિષયકો ચલન ચલાઇદિનુપર્ણેછ ।

(૩) ઉપદફા (૧) બમોજિમકો નિવેદન દિંદા ચલન ચલાઉનુપર્ણે સમ્પત્તિકો દફા ૭૮બમોજિમકો વિવરણ ખુલાઉનુપર્ણેછ ।

૭૮. સમ્પત્તિકો વિવરણ ખુલાઉનુપર્ણે: ભરિભરાઉ ગર્ન વા ચલનચલાઇ પાઉન્કો લાગિ નિવેદન દિને વિવાદકો પક્ષલે નિવેદનમા સમ્પત્તિકો વિવરણ ઉલ્લેખ ગર્દા દેહાય બમોજિમકો વિવરણ ખુલાઉનુપર્ણેછ:

(ક) અચલ સમ્પત્તિકો વિવરણ

- (૧) ઘરજગા ભાએ રહેકો સ્થાનકો ઠેગાના તથા ચાર કિલ્લા,
- (૨) ઘર જગાકો કિતા નાંબર તથા ક્ષેત્રફળ,
- (૩) ઘર રહેકો ભાએ ઘરકો તલા તથા કવલ ર સમ્ભવ ભાએસમ્મ વર્ગફિટ,
- (૪) ઘર જગાકો અવસ્થિતી આવાસ વા ઔચ્ચોગિક વા વ્યાપારિક ક્ષેત્રમા રહેકો વ્યહોરા,
- (૫) કંચ્ચી વા પંક્ક સડકસાંગ જોડિએકો વ્યહોરા,
- (૬) ઘરજગાકો સ્વામિત્વ રહેકો વ્યક્તિકો નામ થર સાથે સ્વામિત્વ ભન્દા ફરક વ્યક્તિકો ભોગચલન રહેકો ભાએ ભોગચલન ગર્નેકો નામ થરકા સાથે અન્ય વિવરણસ તથા
- (૭) ઘરમા ભાએકો લગાપાત તથા ખરિદવિકિ હુન સક્ને ન્યૂનતમ મૂલ્ય ।

(ખ) ચલ સમ્પત્તિકો વિવરણ:

- (૧) ચલસમ્પત્તિ રહેકો ઠાઉં તથા ભોગ વા નિયન્ત્રણ રાખેકો નામ થર,
- (૨) બૈંક ખાતામા રહેકો નગદ ભાએ ખાતાવાલકો સાથે બૈંક તથા શાખાકો નામ,
- (૩) ચલ સમ્પત્તિકો પ્રકાર તથા નગદ બાહેકકો ભાએ સમ્માવિત વિકિ મૂલ્યસ તથા
- (૪) નગદ બાહેકકો ચલ સમ્પત્તિ ભાએ અવસ્થા, પ્રકૃતિ તથા બનોટકા સાથે પ્રયેકકો સાઇઝ ર સંખ્યા ।

૭૯. સમ્પત્તિ રોકા રાખે:

(૧) અભિલેખ પ્રશાસકલે દફા ૭૫ વા ૭૬ બમોજિમ નિર્ણય કાર્યાન્વયનકો લાગિ નિવેદન પરેપદ્ધિ દેખાઇએકો સમ્પત્તિકો હકમાઆવશ્યક પર્ણ જતિ જેથા રોકા રાખે સમ્વન્ધમા નિર્ણયકો લાગિ કાર્યપાલિકા સમક્ષ પેશ ગર્ને ર કાર્યપાલિકાવાટ રોકા રાખે નિર્ણય ગરેપદ્ધી નિર્ણય બમોજિમ જેથા રોકા રાખેકો લાગિ સો જેથા દર્તા રહેકો કાર્યાલય વા રિજિસ્ટ્રેશન ગર્ને કાર્યાલયમા લેખિ પઠાઉનુપર્ણેછ ।

(૨) બાલી, વ્યાજ, વહાલ લગાયતકો સમ્પત્તિકો હકમા નિવેદન પરેકો બઢિમા દુર્ઝ દિન ભિત્ર સમ્પત્તિ તાયદાત ગર્ન લગાઈ તાયદાત ગર્દાકો સમયમા નૈ આવશ્યક પર્ણ જતિ સમ્પત્તિ વા સોવાટ પ્રાપ્ત હુને બાલી, વહાલ, વ્યાજ, મુનાફા આદિ આય નિયન્ત્રણ ગર્નુ વા રોકા રાખુપર્દ્ધ ર ત્યસકો ભર્પાઈ સમ્વન્ધિત પક્ષલાઈ દિનુપર્દ્ધ ।

(३) दफा ७८ को देहाय (ख) बमोजिमको सम्पत्तिको हकमा भरिभराउको लागि आवश्यक पर्ने जिति सम्पत्ति रोक्का राखी रोक्काको सूचना आवश्यकताअनुसार लेखा शाखा वा सम्बन्धित बैंक वा सम्बन्धित निकायमा तुरन्त लेखि पठाउनुपर्नेछ ।

(४) सम्पत्ति रोक्का सम्बन्ध आदेश अनुसूची १४ बमोजिम हुनेछ ।

८०. सम्पत्ति लिलाम गर्दा अपनाउनुपर्ने कार्यविधि:

(१) कार्यपालिकाले यस ऐन बमोजिम भरीभराउ गर्नुपर्ने विगो वा कोट फी वा त्यस्तै कुनै रकम असुलउपर गर्न दफा ७८ को देहाय (क) बमोजिम सम्पत्तिको विवरण खुलाई दर्खास्त परेमा त्यस्तो रकम भरीदिनुपर्ने व्यक्तिलाई बुझाउनुपर्ने रकम बुझाउनसात दिनको म्याद दिई सूचना जारी गर्नुपर्छ ।

(२) उपदफा (२)बमोजिमको म्यादमा रकम बुझाउन नल्याएमा त्यस्तो भरीदिनुपर्ने व्यक्तिको भरीपाउने व्यक्तिले देखाएको दफा ७८ को देहाय (क) बमोजिमको सम्पत्ति तायदात गरील्याउनुपर्छ ।

(३) दण्ड, जरीवाना, सरकारी विगो वा कुनै अदालत वा निकाय वा गाउँपालिकावा समितिको निर्णयले असुल उपर गर्नुपर्ने कुनै रकमको हकमा त्यस्तो असुलउपर हुनुपर्ने व्यक्तिले बुझाउन नल्याएमा निजको जुनसुकै अचल सम्पत्ति फेला परेमा तायदात गरी रोक्का राख्नुपर्छ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जेथा जमानत वा कुनै प्रकारको नगद धरौट दाखिल गरेको हकमा सो सम्पत्तिवाट खाम्ने जिति रकमको लागि उपदफा (३)बमोजिम गरिरहनुपर्दैन ।

(५) उपदफा (४) बमोजिम मोल कायम भएपछि उक्त अचल सम्पत्तिको लिलामको सूचना सम्बन्धित पक्षलाई दिई सर्वसाधारणको जानकारीको लागि लिलाम हुने मिति र सम्पत्तिको विवरण सहितको सार्वजनिक सूचना गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालय तथा कोष तथा लेखा नियन्त्रकको कार्यालयमा टार्स्ट लगाउनुपर्नेछ ।

(६) उपदफा (५) बमोजिमको सूचनामा तोकिएको दिनमा उक्त सूचनामा तोकिएको सम्पत्ति पञ्चकिर्त मोलवाट माथि बढावढ प्रक्रिया बमोजिम लिलाम गर्नुपर्नेछ ।

(७) लिलाम प्रक्रियामा सम्भव भएसम्म जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय वा स्थानीय प्रशासन कार्यालय, स्थानीय प्रहरी कार्यालय तथा गाउँपालिकाक्षेत्र भित्र रहेका अन्य सरकारी कार्यालयका प्रतिनिधिलाई रोहवरमा राख्नुपर्नेछ ।

(८) उपदफा (६) बमोजिम गर्दा उक्त सम्पत्ति कसैले पनि लिलाम सकार नगरेमा सोहि प्रक्रियावाट पुनः दोस्रोपटक लिलाम गर्नुपर्नेछ तथा दोस्रोपटक गर्दा पनि कसैले लिलाम सकार नगरेमा भराईपाउने पक्ष निवेदकलाई नै उक्त सम्पत्ति पञ्चकिर्त मोलमा सकार गर्न लगाउनुपर्नेछ ।

(९) उपदफा (८) बमोजिम गर्दा निवेदकले सम्पत्ति सकार गर्न नचाहेमा पछि अर्को जेथा खुल्न आएका बखत कानून बमोजिम गर्नेगरी निजको निवेदन तामेलीमा राखी लिलाममा चढाईएको सम्पत्ति फुकुवा गरीदिनुपर्छ ।

(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि गाउँपालिकाको कुनै रकम असुल उपर गर्ने क्रममा लिलाम गर्दा कसैले सकार नगरेमा जितमा सकार हुन्छ त्यतिमा नै सो सम्पत्ति लिलाम गरी प्राप्त रकम सदरस्याहा गरी नपुग रकमको हकमा कानून बमोजिम अन्य सम्पत्ति वा प्रक्रियावाट असुलउपर गर्नुपर्नेछ ।

## एथाजीय दाजपत्र १००.....

### ८१. तायदात गर्ने प्रक्रिया:

- (१) अभिलेख प्रशासकले दफा ७९ बमोजिम सम्पत्ति तायदात गर्नुपर्दा कमिटमा वडा सचिव स्तरको कर्मचारी खटाई त्यस्तो अचल सम्पत्तिको चलनचल्तीको मूल्य स्पष्ट खुल्ने गरी तायदात गर्नलगाउनुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम तायदात गर्ने कर्मचारीले तायदात गर्नुपर्ने सम्पत्तिको चलनचल्तीको मूल्य कायम गर्ने प्रयोजनले पञ्चकिर्ते मोल कायम गर्दा देहाय बमोजिमक कृतालाई आधार लिई कायम गर्नुपर्नेछ ।
- (३) उपदफा (२) बमोजिम पञ्चकिर्ते मोल कायम गर्दा देहाय बमोजिमक कृतालाई आधार लिई कायम गर्नुपर्नेछ ।
- (क) निवेदकले निवेदनमा खुलाएको मूल्यस
- (ख) निर्णयमा उल्लेख भएको भए सो मूल्यस
- (ग) पक्षले जमानत वा कुनै अन्य प्रयोजनको लागि कार्यपालिका समक्ष निवेदन दिँदा खुलाएको मूल्य
- (घ) तायदात गर्दा भै आएको स्थानीय मूल्यांकन अनुसारको मूल्यस
- (ङ) मालपोत कार्यालयले कायम गरेको न्यूनतम मूल्यस
- (च) अन्य कुनै प्रयोजनले कुनै सरकारी निकायले कुनै मूल्य कायम गरेको भए सो मूल्यस
- (छ) पञ्चकिर्ते मोल कायम गर्नुभन्दा तत्काल अगावै कुनै स्विरदविकि भएको भए सो मूल्य ।
- स्पष्टिकरण: “पञ्चकिर्ते मोल” भन्नाले अचल सम्पत्ति विक्रि गर्नुपर्दा विक्रिहुने न्यूनतम मूल्याई सम्झनुपर्छ ।
- (४) उपदफा (३) बमोजिम गर्दा देहाय बमोजिमको कृतालाई समेत ध्यानमा राख्नुपर्नेछ:
- (क) औद्योगिक वा व्यापारिक वा आवास क्षेत्र लगायत सडक सञ्जालसँग जोडिएको छ, वा छैनस तथा
- (ख) गाउँक्षेत्रभित्र पर्ने घरको हकमा घरको वर्तमान अवस्था सम्बन्धमा प्राविधिक मूल्यांकन प्रतिवेदन ।

### ८२. खाम्नेजति मात्र लिलाम गर्नुपर्ने:

- (१) कार्यपालिकाले दफा ८० बमोजिम लिलाम गर्दा असुलगर्नुपर्ने बाँकि खाम्ने जिति सम्पत्तिमात्र लिलाम गर्नुपर्नेछ ।
- (२) सम्पत्ति लिलाम गर्दा सकार भएको रकम असुलउपर गर्नुपर्ने भन्दा बढि भएमा सो बढि भएको जिति रकम सम्पत्तिवाल पक्षलाई फिर्ता गरीदिनुपर्छ ।
- (३) उपदफा (२) बमोजिम रकम फिर्ता पाउने पक्ष लिलाम गर्दाको बखत उपस्थित नभएको भए रकम फिर्ता लिन आउनुभनी निजको नाममा सात दिनको सूचना जारी गरीकिकाई रकम फिर्ता गर्नुपर्छ ।
- (४) उपदफा (३) बमोजिम गर्दा सम्बन्धित पक्ष रकम फितालिन नआएमा उक्त रकम सञ्चितकोषमा दाखिल गरी आम्दानीबाँधि सदरस्याहा गर्नुपर्छ ।

- (५) अभिलेख प्रशासकले दफा ८० बमोजिम लिलाम गरेको सम्पति सकार गर्ने पक्षको नाममा सम्पति दर्ता नामसारीको लागि सम्बन्धित कार्यालय वा निकायमा पत्राचार गरी निजलाई सम्पत्तिको चलनपूर्जी उपलब्ध गराई आवश्यक परे सो सम्पत्तिको चलन चलाइदिनुपर्छ ।
- (६) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ८० बमोजिमको लिलाम प्रक्रिया अगाडी बढिसकेपछि भराउनुपर्ने रकम बुझाउन त्याए पनि सो रकम नवुभिसम्पति लिलाम गर्नुपर्नेछ ।
८३. लिलाम उपरको उजुरी: यस ऐन बमोजिम भएको लिलामको प्रक्रियामा चित्त नवुभने पक्षले जुन प्रक्रिया उपर चित्त नवुभेको हो सो भएको पन्थ दिन भित्र समिति समक्ष उजुरी पेश गरी भएको आदेश बमोजिम गर्नुपर्नेछ ।
८४. विगो भराउँदा वा चलनचलाउँदा लागेको खर्च: यस ऐन बमोजिम विगो भराउँदा वा चलनचलाउँदा लागेको खर्च विगो भरीदिनुपर्ने वा चलनदिनुपर्ने सम्बन्धित पक्षले व्यहोर्नुपर्नेछ ।
८५. यथास्थितिमा राख्ने: कार्यपालिकाले यस ऐन बमोजिम चलनचलाई माग्न वा विगो भराईपाउन कुनै सम्पति देखाई निवेदन परेपछि विगो भराउने वा चलनचलाउने कार्य सम्पन्न नभएसम्मको लागि उक्त सम्पति हकहस्तान्तरण गर्न, भक्ताउन, विगार्न तथा कुनै प्रकारको निर्माण कार्य गरी उक्त सम्पत्तिको स्वरूप परिवर्तन गर्न नपाउने गरी रोकका राख्न सम्बन्धित पक्षको नाममा आदेश जारी गरी उक्त सम्पति यथास्थितिमा राख्नुपर्नेछ ।
८६. निवेदनबाट कारवाही गर्ने:
- (१) अभिलेख प्रशासकले कुनै पक्षले दफा ८५ बमोजिम भएको आदेश विपरित कुनै सम्पत्तिको हक हस्तान्तरण वा स्वरूप परिवर्तन आदि गरेको निवेदन परेमा उक्त निवेदन दर्ता गरी त्यस्तो गर्ने पक्षको नाममा तिन दिनको स्याद जारी गरी निजलाई हाजिर गराई सो निवेदन समिति समक्ष पेश गर्नुपर्नेछ ।
- (२) समितिले उपदफा (१) बमोजिमको निवेदन पेश हुन आएमा पक्षलाई नयाँ उजुरी दर्ता गर्न नलगाई उक्त निवेदनबाट नै आवश्यक कारवाही गरी निर्णय गर्नुपर्नेछ ।
- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको निवेदनको व्यहोराबाट निवेदन समितिको क्षेत्राधिकार भित्र नपर्ने विषयमा परेको देखिएमा समितिले उक्त विषयमा क्षेत्राधिकार ग्रहण गर्ने अदालत वा निकाय समक्ष जान सुनाइदिनुपर्नेछ ।
८७. चलनचलाउने सूचना:
- (१) अभिलेख प्रशासकले समितिको निर्णय बमोजिम चलन चलाई पाउन निवेदन परेमा चलन चलाउने मिति खुलाई फलानो मितिमा फलानो घर जग्गाको चलन चलाउन कर्मचारी खटिई आउने हुँदा सो मिति अगावै घर जग्गा खालि गरीदिनु भनि चलन दिनुपर्ने पक्षको नाममा सूचना जारी गर्नुपर्नेछ ।

## एथाजीय दाजपत्र १•••••

- (२) चलनादिनुपर्ने सम्पति उजुरीको पक्षबाहेक अन्य कसैको भोगचलनमा रहेको भएमा अभिलेख प्रशासकले सोहि पक्षको नाममा उपदफा (१) बमोजिमको सूचना जारीगर्नुपर्नेछ ।
- (३) उपदफा (१) बमोजिम तोकिएको मितिमा खटिइजाँदा घरजग्गा खाली गरेको भए सम्बन्धित कर्मचारीले चलन चलाई दिएको मुचुल्का खडागरी तथा घरजग्गा खाली नगरेको भए खाली गराई चलन चलाई चलन चलाएको मुचुल्का खडा गरी प्रतिवेदन साथ अभिलेख शाखामा पेश गर्नुपर्नेछ ।

परिच्छेद-१०

विविध

८८. नक्कल निवेदनः

- (१) समिति समक्ष दर्ता रहेको उजुरीको कुनै सरोकारवाला पक्खले विवादको मिसिलमा रहेको कुनै कागजपत्रको नक्कल लिनको लागि निवेदन दिएमा समितिले उक्त पक्खलाई सो कागजको नक्कल उपलब्ध गराउनुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको निवेदन दिँदा सम्बन्धित पक्खले उजुरी शाखामा रहेको मिसिलको नक्कल लिनुपर्दा उजुरी प्रशासक तथा अभिलेख शाखामा रहेको मिसिलको नक्कल लिनुपर्ने भएमा अभिलेख प्रशासक समक्ष निवेदन पेश गर्नुपर्नेछ ।
- (३) उपदफा (१) बमोजिमको निवेदन दिनको एधार बजे अगाहै पेश भएमा सम्बन्धित कर्मचारीले सोहि दिन र सो भन्दा पछी पेश भएमा सम्भव भएसम्म सोहि दिन नभए सोको भोलिपलट नक्कल उपलब्ध गराउनेछ ।
- (४) उपदफा (१) बमोजिम निवेदन दिँदा फरक फरक उजुरीको लागि फरक फरक निवेदन दिनुपर्नेछ ।
- (५) विवादको कुनै पक्खले उपदफा (१) बमोजिमको निवेदन दिँदा नक्कलको सट्टामा कागजपत्रको फोटो खिच्ने अनुमति मारेमा सो दिनुपर्नेछ ।
- (६) नक्कल निवेदन दिँदा अनुसूची(१५) बमोजिमको ढाँचामा दिनुपर्नेछ ।

८९. नक्कल दस्तुरः

- (१) सम्बन्धित प्रशासकले दफा ८८ बमोजिम नक्कल वा फोटो खिच्नको लागि निवेदन दिनेपक्षसँग देहाय बमोजिमको दस्तुर लिई नक्कल उपलब्ध गराउनुपर्नेछ:
  - (क) नक्कलको हकमा सक्कल पानाको प्रति पृष्ठको रु ५।-रुपैयाँको दरले,
  - (ख) समितिको निर्णय कागजको हकमा प्रति सक्कल पानाको प्रति पृष्ठको रु ५।-रुपैयाँको दरले तथा
  - (ग) लिखत कागजपत्रको नक्कल निर्लिई फोटो खिच्न चाहेमा प्रति पानाको रु ५।-रुपैयाँको दरले ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम नक्कल दस्तुर नलाग्ने पक्खलाई यस दफा बमोजिमको दस्तुर लाग्नेछैन ।
- (३) यस दफा बमोजिम नक्कल उतार गरी लैजाने पक्खले नक्कल उतार गर्दा लागेको खर्चको व्यवस्था आफै गर्नुपर्नेछ ।

९०. दस्तुर उल्लेख गर्ने:

- (१) नक्कल प्रमाणित गर्ने सम्बन्धित प्रशासकले नक्कल प्रमाणित गर्दा नक्कल लैजाने पक्खको नाम थर तथा उजुरीमा हैसियतका साथै नक्कल उतार गरेवापत दाखिल गरेको दस्तुर र नक्कल पाना समेत उल्लेख गरी नक्कल दिएको व्यहोरा जनार्इ नक्कल प्रमाणित गर्नुपर्नेछ ।

## એથાજીય દાજુપત્ર ૧૦૦.....

૧૧. દસ્તુર ચુક્તા નભર્ય નક્કલ નદિદિને: સમ્વન્ધિત પ્રશાસકલે યસ એન બમોજિમ નક્કલ મારને પક્ષલે નક્કલ ઉતાર ગર્દા દફા ૮૯ બમોજિમ લાગે દસ્તુર દાખિલ નગર્દાસમ્મ નક્કલ દિનેછૈન ર સો નક્કલકો આધિકારિકતા પ્રમાણિત ગર્ન પાઉનેછૈન ।
૧૨. પ્રચાલિત કાનૂન બમોજિમ હુને: યસ એનમા જુનસુકૈ કુરા લેખિએકો ભાએ તાપનિ ઉજુરીસાંગ સમ્વન્ધિત પ્રચાલિત કાનૂનમા કુનૈ કુરા લેખિએકો ભાએ સોમા લેખિએ જાતિકો હકમા સોહિ બમોજિમ હુનેછે ।
૧૩. નિયમ બનાઉને અધિકાર: સમિતિલે યસ એનકો પ્રભાવકારી કાર્યાન્વયનકો લાગિ આવશ્યક નિયમ બનાઉન સક્રનેછું ।

अनुसूची-१  
 (दफा दको उपदफा (२)सँग सम्बन्धित)  
 उजुरीको ढाँचा

लिखु गाउँपालिका न्यायिक समिति समक्षपेश गरेको  
 निवेदनपत्र

..... जिल्ला ..... गाउँपालिका, वडा नं. .... वस्ने  
 ..... को छोरा /छोरी /श्रीमति  
 वर्ष ..... को ..... निवेदक (प्रथम पक्ष)

विरुद्ध  
 ..... जिल्ला. ..... गाउँपालिका, वडा नं. .... वस्ने वर्ष ..... को  
 ..... विपक्षी (दोस्रो पक्ष)

#### विषय: सम्बन्ध विच्छेद

म निम्न वुँदाहरुमा लेखिए वमोजिम निवेदन गर्दछु ।

१. ....
२. यस समितिबाट दोस्रो पक्ष मिकाई जे जो वुभनुपर्छ वुझी विवाद निरूपण गराईपाउँ ।
३. यस गाउँपालिकाबाट जारी भएको स्थानीय न्यायिक कार्यविधिको दफा ..... वमोजिम निवेदन दस्तुर रु ..... , दोस्रो पक्ष १ जनालाई स्याद सूचना दस्तुर रु ..... , पाना २ को निवेदनको प्रतिलिपी दस्तुर रु ..... समेत गरी जम्मा रु ..... यसै निवेदनसाथ दाखिल गरेको छु ।
४. यो निवेदन स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४७(२) अनुसार यसै समितिको अधिकारक्षेत्रभित्र पर्दछ ।
५. यो निवेदन हदस्यादभित्र छ र म निवेदकलाई यस विषयमा निवेदन दिने हकदैया प्राप्त छ ।
६. यस विषयमा अन्यत्र कर्तृ कर्तृ कुनै निकायमा कुनै प्रकारको निवेदन दिएको छैन ।
७. यसमा दोस्रो पक्षको माइती तर्फका र मेरो घर तर्फका परिवारका सदस्यहरु मिकाई थप व्यहोरा वुभन सकिनेछ ।
८. यसमा लेखिएका व्यहोरा ठिक साँचो सत्य हुन्, झुठा ठहरे कानून वमोजिम संजाय भोग्न तयार छु ।

निवेदक

नाम: .....

इति संवत् ..... साल ..... महिना ..... गते ..... रोज शुभम् ।

## एथाजीय दाजपत्र १००.....

अनुसूची-२

(दफा ९को उपदफा (१) सँग सम्बन्धित)  
उजुरी दर्ता गरेको निस्साको ढाँचा

श्री .....  
..... |

विषय: उजुरी दर्ताको निस्सापत्र सम्बन्धमा ।

..... बस्ने तपाइ ..... ले ..... बस्ने ..... विरुद्धमा  
..... भनी उजुरी दर्ता गर्न ल्याएकोमा आजको मितिमा दर्ता गरी दर्ता नं.  
..... कायम भएकोले यो निस्सा जारी गरिरिएको छ ।

अधिकृत कर्मचारी  
दस्तखत .....  
मिति .....

अनुसूची-३

(दफा ९को उपदफा (२)सँग सम्बन्धित)

तारिख भर्पाई

न्यायिक समिति

ककनीगाउँपालिकामा खडा गरिएको तारेख भरपाई

वादी

प्रतिवादी

मुद्दा .....

मिति ..... मा ..... काम भएकोले सोही दिन ..... बजे यस न्यायिक समितिरकार्यालयमा उपस्थित हुनेछु भनी सही गर्ने .....

वादी .....

प्रतिवादी .....

इति संवत् ..... साल ..... महिना ..... गते ..... रोज शुभम् ।

अनुसूची-४

(दफा ९को उपदफा (३)सँग सम्बन्धित)

तारिख पर्चा

न्यायिक समिति

ककनीगाउँपालिका

बाट जारी भएको तारेखको पर्चा

वादी

प्रतिवादी

मुद्दा: .....

मिति ..... मा ..... काम गर्न ..... बजे हाजिर हुन आउनुहोला ।

फाँटवालाको दस्तखत

मिति .....

## स्थानीय दाजपत्र १००.....

अनुसूची-५

(दफा १५को उपदफा (३)संग सम्बन्धित)

प्रतिवादको ढाँचा

लिखित जवाफको नमूना

न्यायिक समिति समक्ष पेश गरेको

लिखित जवाफ

प्रथम पक्ष

जिल्ला.....	गाउँपालिकावडा	नं.....	वस्ते
को..... (नामा सम्बन्ध उल्लेख गर्ने)		वर्ष.....	
को.....	लिखित जवाफ प्रस्तुतकर्ता		

दोस्रो पक्ष

जिल्ला.....	गाउँपालिका,	वडा	नं.....	वस्ते
को.....	छोरा		वर्ष.....	को
			विपक्षी (निवेदक)	

विषय सम्बन्ध विच्छेद ।

म निम्न वुँदाहरुमा लेखिए वमोजिम निवेदन गर्दछु

१. .....
२. .....
३. .....
४. .....बाट जारी भएको स्थानीय न्यायिक कार्यविधीको दफा .....वमोजिम लिखित जवाफ वापत दस्तुर रु .....यसै निवेदनसाथ दाखिल गरेको छु ।
५. यो लिखित जवाफ म्यादभित्रै लिई म आफै उपस्थित भएको छु ।
६. यस विषयमा अन्यत्र कहीं कतै कुनै निकायमा कुनै प्रकारको निवेदन दिएको छैन ।
७. यसमा लेखिएका व्याहोरा ठिक साँचो सत्य हुन, भुग्ता ठहरे कानून वमोजिम संजाय भोग्न तयार छु ।

निवेदक

नाम: .....

इति संवत् ..... साल ..... महिना ..... गते ..... रोज शुभम् ।

अनुसूची-६

(दफा २० को उपदफा (६) सँग सम्बन्धित)

न्यायिक समितिवाट जारी भएको

स्पादसूचना

वस्ते ..... को नाउंमा

गाउँपालिका कार्यालयवाट जारी भएको १५ (पन्द्र) दिने सूचना

वस्ते ..... ले तपाईंको  
विरुद्ध ..... विवाद परेको भनि निवेदन दर्ता गरेको हुँदा सो को प्रतिलिपि यसै साथ  
पठाइएको छ । अतः तपाईंले यो स्पाद वुझेको वा रित पूर्वक तामेल भएको मितिले १५(पन्द्र) दिन भित्रमा  
आफ्नो भनाइ सहित आफै वा कानून वमोजिमको वारेश मार्फत यस कार्यालयमा हाजिर हुन आउनुहोला ।  
अन्यथा कानून वमोजिम हुने व्यहोरा जानकारी गराइन्दै ।

इति सम्बत ..... साल ..... महिना ..... गते रोज ..... शुभम ..... ।

## स्थानीय दाजपत्र १००.....

अनुसूची-७

(दफा ४२को उपदफा (१)सँग सम्बन्धित)  
निर्णयको ढाँचा

न्यायिक समिति

संयोजक श्री.....

सदस्य श्री.....

सदस्य श्री.....

निर्णय

संवत् ..... सालको निवेदन नं.....

विषय: वलेसीवाट पानी भारेको ।

..... जिल्ला ..... गाउँपालिका वडा नं..... वस्ते  
..... प्रथम पक्ष

विरुद्ध

..... जिल्ला ..... गाउँपालिका वडा नं..... वस्ते  
..... दोस्रो पक्ष

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७१ब्र वमोजिम निवेदन दर्ता भई सोही ऐनको दफा ४६ वमोजिम गठन भएको न्यायिक समिति समक्ष प्रस्तुत हुन आएको मुदाको सक्षिप्त तथ्य र निर्णय यस प्रकार छः

(१) .....

(२) .....

(३) .....

(४) विवादका दुवै पक्षलाईमलिलाप गराउने प्रयोजनका लागि..... गाउँपालिकावडा नं....., मा रहेको मेलमिलाप केन्द्रमा पठाउँदा मेलमिलाप हुन नसकी फर्कि आएको ।

निर्णय

तपशिल

१. सरोकारवालाले नक्कल माग गर्न आएमा नियमानुसार दस्तुर लिई नक्कल दिनु ।
  २. यो निर्णयमा चित नवुभै ३५ दिनभित्र ..... जिल्ला अदालतमा पुनरावेदन गर्न जानु भनि प्रत्यर्थीलाई सुनाईदिनु ।
  ३. स्पादिभत्र पुनरावेदन नपरेमा कानून वमोजिम निर्णय कार्यान्वयन गर्नुरगराउनु ।
- इति संवत् ..... साल..... महिना..... गते..... रोज शुभम् ।

अनुसूची-८  
 (दफा ४८को सँग सम्बन्धित)  
 अन्तरिम संरक्षणात्मक आदेशको नमूना

.....	त्यायिक समिति	
संयोजक श्री.....		
सदस्य श्री.....		
सदस्य श्री.....		
आदेश		
संवत .....	सालको निवेदन नं.....	
	विषय: पिडिटलाई उपचार गराउने सम्बन्धमा ।	
..... जिल्ला .....	गाउँपालिका वडा नं.....	वस्ने
		प्रथम पक्ष
विरुद्ध		
..... जिल्ला .....	गाउँपालिका वडा नं.....	वस्ने
		दोस्रो पक्ष
यसमा निवेदकको माग वमोजिम .....	जिल्ला वडा नं.....	वस्ने
को नाति .....	को छोगरब्दीरी वर्ष .....	को .....ले आफुलाई
असाध्य रोग लागि नियमित रूपमा हप्ताको २ पटक मृगौला डायलोसिस गर्न चिकित्सकले शिफारिस गरेकोमा		
एकाघरका छोरा वर्ष .....	को .....	ले नियमित रूपमा डायलोसिस गर्न अटेर
गरेको, घरि घरि रुपैया नभएको वहाना गर्ने गरेको, कहिले कहिले कार्यालयको कामको व्यस्तताले फुर्सद		
नमिलेको आदि कारण जनाई आफुले नियमित प्राप्त गर्नुपर्ने स्वाथ्य सेवा प्राप्त गर्न नसकेको हुँदा आफ्टो		
जीवन भनभन खतरायुक्त वन्दै गएको भनि अस्पतालको चिकित्सकको पुर्जा र शिफारिस सहित पेश हुन		
आएको निवेदन उपर प्रारम्भिक रूपमा जाँच्वुभु गर्दा व्यहोरा मनासिव देखिएको हुँदा हाललाई निवेदकको		
लागि चिकित्सकले शिफारिस गरे वमोजिम हरेक हत्ता २ पटक डायलोसिस गर्नु गराउनु तथा निजको		
स्वाथ्यलाभका लागि आवश्यक अन्य प्रवन्ध समेत मिलाउनु भनि स्थानीय सरकार संचालन ऐन २०७४ को		
दफा ४९(८) वमोजिम विपक्षी .....	को नाममा यो अन्तरिम संरक्षणात्मक आदेश जारी	
गरिदिएका छौं । यो आदेश मिसिल सामेल राखी विपक्षीलाई लेखी पठाईदिनु । यो आदेश अनुसार उपचार		
भएको जानकारी प्राप्त गरी मिसिल सामेल राख्नु र नियमानुसार पेश गर्नु ।		
ईति संवत .....	साल .....	महिना....गते रोज..शुभम् ।

## એથાજીય દાજુપત્ર ૧૦૦.....

અનુસૂચી-૯

(દફા ૫૩કો ઉપદફા (૨)સંગ સમ્વન્ધિત)

મિલાપત્રકો લાગી નિવેદનકો ઢાંચા

.....ગાઉંપાલિકા ન્યાયિક સમિતિસમક્ષ પેશ ગરેકો મિલાપત્રકો સંયુક્ત નિવેદનપત્ર	
.....જિલ્લા. .... ગાઉંપાલિકા, વડા નં. ....	વસ્તે
.....વર્ષ ..... કો ..... કો ઓરા રંધ્રોરી રશીમતિ	નિવેદક (પ્રથમ પક્ષ)
વિરુદ્ધ	
.....જિલ્લા. .... ગાઉંપાલિકા, વડા નં. ....	વસ્તે વર્ષ ..... કો
.....લિખિત જવાફકતા (દોસ્તો પક્ષ)	

વિષય: સમ્વન્ધ વિચ્છેદ ।

હાર્ષી નિવેદક નિમ્ન લિખિત નિવેદન ગર્દાંથૈ:

૧. હાર્મીવિચ સંવત ૨૦૬૯ સાલમાં સામાજિક પરમ્પરા અનુસાર વિવાહ ગરિએકોમા કરિવ ૨ વર્ષસમ્મ સુમધુર દામ્પત્ય જીવન રહેકો થિયો । હાર્ષીવાટ ૨૦૭૧ સાલ જેઠામા ૧ છોરાકો સમેત જાયજન્મ ભએકો, સોહિ વર્ષ ૨૦૭૧ સાલકો તિહારમા માઇત ગાણ્ધી ઘર નાએકો, પટક પટક ઘર આઉન ફોનવાટ અનુરોધ ગરેકો, લિન ગાએકો તર ઉલ્ટૈ કૃટપિટ ગરી પઠાએકો ભનિ નિવેદકકો નિવેદન પરેકો ।
૨. આફ્લાઈ દાઇજો નલ્યાએકો નિઉંબાટ ઘરમા હેલા ગરેકો, અપમાન ગરી જવરજસ્ત ઘરબાટ નિકાલા ગરેકો હો । આફુ ખુશીલે માઇત ગર્દ વસેકો હોઇન અભપનિ લોગનેપ્રતિ આફ્સો યથાવત માયા, સદ્ભાવ ર સમ્માન રહેકોલે લોગને સ્વાસ્નીકો સમ્વન્ધ યથાવત કાયમ ગરાઈપાઉં ભન્ને પ્રત્યર્થીકો લિખિત જવાફ રહેકો ।
૩. હાર્ષી ભફગા ગરિ આયૌ, કેહીવર્ષ લોગને સ્વાસ્ની છુટિએર વસ્યૌ, હાર્ષીવાટ એક સન્તાનકો જાયજન્મ સમેતમૈસકેકો છે । ઘરમા સામાન્ય ઘરાયસી વિષયલે મનમૃટાવ ભર્ડ લોગને સ્વાસ્ની અલગ અલગ વસેકોમા ..... ગાઉંપાલિકાકો ન્યાયિક સમિતિ માર્ફત વડા નં. .... અન્તર્ગતતકો ..... મેલમિલાપ કેન્દ્રમા મેલમિલાપકર્તા ..... કો પહલમા એક આપસમા છલફલ ગરી મિલી આએકો વ્યાહોરા યો છે કી વિગતમા જે જસ્તા વિષયમા અસમફદરી તથા વેમેલ ભાએકો ભાગતાપની હાર્મીવિચ એક અકાર્પત્રિ વિશવાસ, સદ્ભાવ ર પ્રેમ કાયમૈ રહેકોલે લોગને સ્વાસ્નીકો સમ્વન્ધ વિચ્છેદ ગરી પાઉં ભન્ને નિવેદન દાવી છોડિ પુનઃ સુમધુર સમ્વન્ધકા સાથ દામ્પત્ય જીવનલાઈ વ્યવસ્થિત ઢંગલે અગાડિ વઠાઉને છ્યો । નિવેદકકો ઘરમા તત્કાલ લોગને સ્વાસ્ની મિલિ વસ્તે વાતાવરણ નહને ભાએકોલે છ્યું ઠાઉમા ડેરા લિઈ વસ્ત હાર્ષી દુવૈ પક્ષ સહમત ભાએકાલે સ્થાનીય સરકાર સંચાલન એન ૨૦૭૪ કો દફા ૪૭ (૨) વમોજિમ યો મિલાપત્રકો સંયુક્ત નિવેદન પેશ ગરેકા છ્યો , લેખિએ વમોજિમ મિલાપત્ર ગરી પાઉં ।
૪. .....ગાઉંપાલિકા સ્થાનીય ન્યાયિક કાયદ્વિધી વમોજિમ યો મિલાપત્રકો સંયુક્ત નિવેદન દસ્તુર વાપત રુ .....યસેસાથ સલગ્ન છે ।
૫. યસમા લેખિએકા વ્યાહોરા ઠિક સાંચો હનુ, ભુઠા ઠહરે કાનુન વમોજિમ સહુંલા વુફાઉંલા ।

निवेदकहरु

..... प्रथम पक्ष

..... दोस्रो पक्ष

इति संवत् ..... साल ..... महिना ..... गते ..... रोज शुभम् ।

## एथाजीय दाजपत्र १००.....

अनुसूची-१०

(दफा ५३को उपदफा (५) सँग सम्बन्धित)  
मिलापत्रको ढाँचा

.....गाउँपालिका न्यायिक समितिसमक्ष पेश गरेको मिलापत्रको संयुक्त निवेदनपत्र  
जिल्ला ..... गाउँपालिका, वडा न. .... वस्ते  
वर्ष ..... को ..... को ओरा रछोरी रथीमति  
विरुद्ध ..... जिल्ला. ..... गाउँपालिका, वडा न. .... निवेदक (प्रथम पक्ष)  
लिखित जवाफकर्ता ..... को ..... वस्ते वर्ष ..... (दोस्रो पक्ष)

विषयः सम्बन्ध विच्छेद ।

हामी निवेदक निम्न लिखित निवेदन गर्दछौं स

१. हामीविच संवत् २०७९ सालमा सामाजिक परम्परा अनुसार विवाह गरिएकोमा करिव २ वर्षसम्म सुमधुर दाम्पत्य जीवन रहेको थियो । हामीबाट २०७९ साल जेठमा १ छोराको समेत जायजन्म भएको, सोहिं वर्ष २०७९ सालको तिहारमा माइत गएपछी घर नआएको, पटक पटक घर आउन फोनबाट अनुरोध गरेको, लिन गएको तर उल्टै कुट्टिपिट गरी पठाएको भनि निवेदकको निवेदन परेको ।
२. आफुलाई दाइजो नन्याएको निउँबाट घरमा हेला गरेको, अपमान गरी जवरजस्त घरबाट निकाला गरेको हो । आफु खुशीले माइत गाई वसेको होइन अझपनि लोग्नेप्रति आफ्नो यथावत माया, सद्भाव र सम्मान रहेकोले लोग्ने स्वास्नीको सम्बन्ध यथावत कायम गराईपाउँ भन्ने प्रत्यर्थीको लिखित जवाफ रहेको ।
३. हामी झगडा गरि आयौं, केहीवर्ष लोग्ने स्वास्नी छुटिएर वस्यौं, हामीबाट एक सन्तानको जायजन्म समेतभैसकेको छ । घरमा सामान्य घरायसी विषयले मनमुटाव भई लोग्ने स्वास्नी अलग अलग वसेकोमा ..... गाउँपालिकाको न्यायिक समिति मार्फत वडा न. .... अन्तर्गतको ..... मेलमिलाप केन्द्रमा मेलमिलापकर्ता ..... को पहलमा एक आपसमा छलफल गरी मिली आएको व्यहोरा यो छ की विगतमा जे जस्ता विषयमा असमझदारी तथा वेमेल भएको भएतापनी हामीविच एक अर्काप्रति विश्वास, सद्भाव र प्रेम कायमै रहेकोले लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरी पाउँ भन्ने निवेदन दावी छोडि पुनः सुमधुर सम्बन्धका साथ दाम्पत्य जीवनलाई व्यवस्थित ढांगले अगाडि वढाउने छौं । निवेदकको घरमा तत्काल लोग्ने स्वास्नी मिलि वस्ते वातावरण नहुने भएकोले छुटै ठाउमा डेरा लिई वस्त हामी दुवै पक्ष सहमत भएकाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ (२) वमोजिम यो मिलापत्रको संयुक्त निवेदन पेश गरेका छौं, लेखिए वमोजिम मिलापत्र गरी पाउँ ।

४. ....गाउँपालिका स्थानीय न्यायिक कायदेविधी वमोजिम यो मिलापनको संयुक्त निवेदन दस्तुर  
बापत रु .....यसैसाथ संलग्न छ ।
५. यसमा लेखिएका व्यहोरा ठिक साँचो हुन, भुटा ठहरे कानून वमोजिम सहुला वुझाउँला ।  
निवेदकहरु
- ..... प्रथम पक्ष
- ..... दोस्रो पक्ष

इति संवत् ..... साल.....महिना.....गते.....रोज शुभम् ।

## एथाजीय दाजपत्र १०.....

अनुसूची-११

(दफा ६०को उपदफा (३)सँग सम्बन्धित)

मेलमिलापकर्तामा सूचीकृत हुने निवेदन ढाँचा

न्यायिक समिति

..... गाउँपालिकासमक्ष पेश गरेको निवेदन

विषय: मेलमिलापकर्तामा सूचीकृत हुन पाउँ ।

प्रस्तुत विषयमा तपसिलमा उल्लेखित कागजातहरुको प्रतिलिपि साथै राखी ..... गाउँपालिकाको  
न्यायिक समिति अन्तर्गतका ..... मेलमिलाप केन्द्रमा सूचीकृत भई मेलमिलाप गराउन अनुमती पाउँ  
भनी निवेदन गर्दछु ।

तपसिल

- १) नागरिकता प्रमाणपत्रको छाँयाकपी,
- २) स्नातक तहसम्म उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्रको छाँयाकपी,
- ३) मेलमिलापकर्ताको तालिमप्राप्त गरेको प्रमाणपत्रको छाँयाकपी,
- ४) मेलमिलाप सम्बन्धी अनुभव र
- ५) व्यतिगत विवरण (दृष्टि/ मबतब)

निवेदक

नाम थर: .....

दस्तखत: .....

मिति: .....

अनुसूची-१२

(दफा ७६को उपदफा (१)सँग सम्बन्धित)

ककनी गाउँपालिकाको न्यायिक समिति समक्ष पेश गरेको  
भरिभराईको निवेदन पत्र

विषय: भरिभराई पाउँ भन्ने वारे ।

.....वस्ने.....निवेदक/वादी/प्रतिवादी

मुद्रा

.....वस्ने.....विपक्षी/वादी/प्रतिवादी

मुद्रा

म निवेदक निवेदन वापत रु १००- दस्तुर साथै राखी निम्न व्यहोरा निवेदन गर्दछु ।

१. उपरोक्त विपक्षी संगको उल्लेखित मुद्रा यस गाउँपालिका न्यायिक समितिको मिति.....को निर्णय बमोजिम मैले यस कार्यालयमा राखेको दस्तुर/रकम मिति.....को श्री.....जिल्ला अदालतको फैसला बमोजिम मैले भरी भराई पाउने ठहर भएको हुँदा उक्त रकम भरी भराई पाउन यो निवेदन पेश गरेको छु ।
२. मैले यस कार्यालयमा जम्मा गरेको दस्तुर/रकमको भरपाई/रसिद/भौचरको सकलै प्रति र समानीत श्री.....जिल्ला अदालतको अन्तिम फैसलाको छायाकपी यसै साथ संलग्न छु ।
३. यसमा लेखिएको व्यहोरा ठिक हो, भुठा ठहरे सहुला बुझाउला ।

निवेदक

निज.....

ईति संवत्.....साल.....महिना.....गते.....रोज शुभम् ।

## एथाजीय दाजपत्र १००.....

अनुसूची-१३

(दफा ७७ को उपदका (१) सँग सम्बन्धित)

चलन चलाउने निवेदन

कक्नी गाउँपालिकाकामा पेश गरेको

निवेदन पत्र

विषय: चलन चलाई पाउँ भन्ने वारे ।

.....वस्ने.....निवेदक/वादी/प्रतिवादी

विरुद्ध

.....वस्ने.....विपक्षी/वादी/प्रतिवादी

मुद्रा

म निवेदक निवेदन वापत रु १०१- दस्तर साथै राखी निम्न व्यहोरा निवेदन गर्दछु ।

१. उपरोक्त विपक्षीसंगको उल्लेखित मुद्रा यस गाउँपालिकापालिकाको न्यायिक समितिबाट मिति.....मा निर्णय भई उक्त घर जग्गा (वा जुन सम्पति भोग गर्न पाउने गरी निर्णय भएको छ सो सम्पति वा वस्तु उल्लेख गर्ने) मेरो हक भोग र स्वामित्वको हुने ठहर भएकोमा श्री..... जिल्ला अदालतमा विपक्षीले पुनरावलोकन गरेकोमा सम्मानीत अदालतबाट समेत मिति..... मा निर्णय हुँदा न्यायिक समितिकै निर्णयलाई सदर गरी मेरै हक भोग कायम गरेको हुँदा सो मेरो हक भोगको कायम भएको सम्पति रहेको हुँदा शिघ्रातिशिघ्र मलाई उक्त सम्पति चलन चलाई पाउन यो निवेदन पेश गरेको छु ।
२. यसै निवेदन साथ देहायका कागजातहरु संलग्न गरेको छु ।
  - क. न्यायिक समितिले मिति.....मा गरेको निर्णयको छाँयाँकपी
  - ख. श्री.....जिल्ला अदालतले गरेको मिति.....को सदर फैसलाको छाँयाँकपी
  - ग. यस विवाद सम्बद्ध मिसिल यसै कार्यालयमा रहेको छ ।
  - घ. लेखिएको व्यहोरा ठिक साँचो छ, भुग्ता ठहरे कानून बमोजिम सहूला बुझाउँला ।

निवेदक

निज.....

ईति संवत.....साल.....महिना.....गते.....रोज शुभम् ।

अनुसूची-१४

(दफा ७९ को उपदका (४) सँग सम्बन्धित)

सम्पति रोककाको अदेश

न्यायिक समिति

संयोजक श्री	
सदस्य श्री	
सदस्य श्री	
आदेश	
संवत्	सालको निवेदन नं.....

विषय: सम्पति हस्तान्तरण रोकका

जिल्ला.	गाउँपालिकाका, वडा नं.	वस्ने
		को छोरा छोरी श्रीमतिवर्ष
को		निवेदक (प्रथम पक्ष)

विस्तृ

जिल्ला.....गाउँपालिका, वडा नं....विपक्षी (दोश्रो पक्ष).....वस्ने....वर्ष....को यसमा निवेदकको माग बमोजिम.....जिल्ला.....गाउँपालिका, वडा नं.... क्षे.फ.....कि.नं..... जग्गामा बनेको.....को नाममा रहेको अवण्डाको.....वगफिटको चार तल्ले घर र लिग लगापात समेत विपक्षी....सम्पति तिज विपक्षीबाट अन्य अशियारहरुको मन्जुरी विना हक हस्तान्तरण हुन सक्ने आशंका गरी निवेदकले दिएको निवेदन उपर प्रारम्भिक रूपमा जाँच्वुङ्ग गर्दा व्यहोरा मनासिव देखिएको हुँदा हाललाई प्रत्यक्षीको नाममा रहेको उल्लिखित घरजग्गाको हक हस्तान्तरण गर्न सिफारिस नदिन वडालाई र अर्को आदेश नभएसम्मका लागि उक्त घरजग्गाको हक हस्तान्तरण नगर्नुर्गर्न नदिनु भनी मालपोत कार्यालयको नाममा समेत स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४९ (६) बमोजिम यो रोककाको आदेश जारी गरिएका छौं । यो आदेश मिसिल सामेल राखी सम्बन्धित कार्यालयहरुमा पठाईदिनु । यो आदेश अनुसार रोकका भएको जानकारी प्राप्त गरी मिसिल सामेल राख्नु र नियमानुसार पेश गर्नु ।

ईति संवत्.....साल.....माहिना.....गते'.....रोज शुभम् ।

## एथाजीय दाजपत्र १००.....

अनुसूची-१५

(दफा दृष्टको उपदफा (६) सँग सम्बन्धित)

नक्कलको लागि निवेदन

न्यायिक समिति

..... गाउँपालिकामा पेश गरेको

निवेदन पत्र

विषय: नक्कल पाउँ भन्ने बारे ।

..... बस्ने ..... निवेदक/वादी/प्रतिवादी

विरुद्ध

..... बस्ने ..... विपक्षी/वादी/प्रतिवादी

मुद्रा: .....

..... ।

म निवेदक निवेदन दस्तुर वापत रु. १००- साथै राखी निम्न व्यहोरा निवेदन गर्दछु:

(१) उपरोक्त विपक्षीसँगको उल्लेखित मुद्दामा अध्ययनको लागि देहायका कागजातहरु आवश्यक परेको हुँदा प्रमाणित प्रतिलिपी पाउँ भनी यो निवेदन साथ उपस्थित भएको छु । अतः नक्कलको प्रमाणित प्रतिलिपी पाउँ ।

देहाय

क) .....

ख) .....

ग) .....

घ) .....

ड) .....

२) लेखिएको व्यहोरा ठिक साँचो छ, भुटा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदक

निज .....

इति सम्बत् ..... साल .... महिना .... गते रोज् ... शुभम् .....

आज्ञाले

महेशबहादुर बम

प्रमुख प्रशासकीय अधिकृत